


के तिमी यो विश्वास गर्छौं?

 र हामीले प्रार्थना गर्नुभन्दा पहिले, म यो भन्न चाहन्छु, कि गत साँभमा, म विश्वास गर्छु कि यो, मैले एउटा महिलालाई भनेको थिए, “यदि तपाईंले त्यस्तै नै गर्नुहुन्छ जस्तो हामीलाई गर्नको निम्ति निर्देशन दिईएको छ, कि यो...टाउकोमा पानी जमेको बच्चा, यो संकुचन हुनेछ।” र बच्चाको टाउको, गत राति, तारको नाममा साढे एक इन्च संकुचन भयो। त्यसले महिलाले यसलाई अहिले यहाँ ल्याइन्।

2 अब, मैले त्यसो गर्नुको कारण, बहिनी, एउटा उद्देश्यको लागि हो। बुझ्नुभयो? यदि तपाईंले केहि ठोस कार्य भएको देख्नसक्नुहुन्छ भने, त्यसले यसमा विश्वास गरिरहनको लागि तपाईंको विश्वासलाई वृद्धि गराउँछ। कहिलेकाहि म बस त्यसो गर्छु, शायद, जस्तो कि एउटा व्यक्तिलाई उठ्नको लागि भन्छु, एउटा या दुई कदम बनाउछु, तपाईंको हात हल्लाउन लगाउछु, तपाईंको आँला घुमाउन लगाउछु, केवल केहि कुरा जुन तिनीहरूले फरक गर्नसक्छन्, केवल तिनीहरूलाई सबै ठिक छ भनि देखाउनको लागि। तिनीहरू केवल चिन्तित हुन्छन् र यो हुदैन होला भनि सोच्छन्, तर यो हरेक पटक भईरहेको हुन्छ। बुझ्नुभयो? यो हुनुपर्छ।

3 कतिजना प्रार्थनामा सभिएको चाहनुहुन्छ, अहिले? के तपाईं केवल हात उठाएर यसो भन्नुहुन्छ, “प्रभु, यो प्रदान गर्नुहोस्”? आउनुहोस् हाम्रो शिरहरू भुकाऔं।

4 प्रभु, जसै हामी मण्डली यो महान् भव्य भजन सुन्छौं, मेरो अमूल्य मित्र, पावल रेडरले, लेख्नुभएको, “मात्र विश्वास,” हामी अहिले एउटा केटाको बारेमा सोचिरहेका छौं, जसलाई उनको पिताले चेलाहरूकहाँ ल्याएका थिए, येशूले तिनीहरूलाई शैतानलाई भगाउने र बिरामीलाई निको पार्ने शक्ति दिनुभएको दस दिन भन्दा बढि भएको थिएन, र यहाँ तिनीहरू छारे रोगको मामलामा पूर्ण रूपले पराजित भएका थिए। र तिनीहरूले हाम्रो प्रभु आईरहनुभएको देखे। र पिता दौडेर आए र भने, “प्रभु, हामीमाथि दया गर्नुहोस्। मेरो छोरा शैतानद्वारा विभिन्न तरिकाले सताईएको छ। मैले उसलाई तपाईंको चेलाहरू कहाँ ल्याए र तिनीहरूले उसलाई निको पार्न सकेनन्।”

5 येशूले भन्नुभयो, “म सक्छु, यदि तिमीले विश्वास गर्छौ भने। केवल विश्वास गर।” ओ परमेश्वर, तब देखिबाट तपाईं एक रति पनि परिवर्तन हुनुभएको छैन: तपाईं उत्तिकै प्रेमिलो, मिठो, र दयालु परमेश्वर हुनुहुन्छ। जस्तो तपाईं त्यसबेलामा हुनुहुन्थ्यो, त्यस्तै नै तपाईं आज पनि हुनुहुन्छ। र प्रभु, त्यो पिता जस्तै, हामी सबै पुकाछौं, “प्रभु, हाम्रो अविश्वासलाई सहायता गर्नुहोस्।” यो यति सरल छ; हामी केवल यसमा ठोकिन्छौं, पिता।

6 गत राति त्यस सानो बच्चालाई छुनुभएकोमा हामी तपाईंलाई धन्यवाद र प्रशंसा दिन चाहन्छौं, यो खोपडी देख्दा, जुन सुन्निएको थियो, जुन, जुन हड्डीले बाहिर धकेलेको छ, यो हिजो राति आधा इन्च तल गयो। हामीहरु त्यसको लागि आभारी छौं, पिता। जब हामीलाई थाहा छ कि हाम्रा चिकित्सकहरूसंग यसको लागि कुनै खोजहरु छैन, त्यहाँ तिनीहरुले यसको लागि गर्न सक्ने केहि छैन; तर तपाईं अझै पनि परमेश्वर हुनुहुन्छ, सबै परिस्थितिहरुका मालिक। हामी तपाईंलाई धन्यवाद दिन्छौं, पिता। हामी तपाईंलाई धन्यवाद दिन्छौं यस आमाको इमान्दारीता, र मिठास, र तारलाई फर्काएर ल्याई र यस कागजको टुकामा यहाँ टास्ने आज्ञाकारीताको लागि, यहाँ, परमेश्वरको महिमाको लागि आफ्नो गवाहि सर्वसाधारणलाई देखाउन। उनको सानो बच्चा जिईएको होस् र एउटा सामान्य बच्चा भएको होस्, तपाईंको महिमाको लागि।

7 माथि उठेका ती सबै हातहरुलाई हेर्नुहोस्, पिता। ती हरेकको एउटा आवश्यकता छ। मेरो पनि, माथि छ, पिता, मेरो आवश्यकता छ। र यहाँ धेरैजना छन् यहाँ, पत्रको रूप वा यो भाडामा, त्यो खाँचोमा परेकाहरु हुन्, मानिसहरु जो वास्तवमै खाँचोमा छन्। यो हुन दिनुहोस्, प्रभु, कि प्रत्येकले आज राति आफ्ना अनुरोधहरु प्राप्त गर्नेछन्। तिनीहरुले यस आमाको गवाहि लिएका होउन् र केवल यो उदाहरण देखाउनको लागि कि जब तपाईंले केहि भन्नुहुन्छ, यो समाप्त भएको छ। यो...तपाईं...हामीले गर्नपर्ने भनेको यसलाई प्राप्त गर्नु र त्यसमा जिउनु हो। यो सिद्धिसकेको कार्य हो।

8 प्रदान गर्नुहोस्, प्रभु, कि यी हरेक पत्रहरु र यी रुमालहरु, मानिसहरु कि तिनीहरु जो पल्टिरहेका छन्, तिनीहरु निको पारिएका होऊन्। प्रत्येक जसले आफ्ना हातहरु उठाएका छन्, पिता, तिनीहरुले आफ्ना हृदयका हरेक इच्छाहरु प्राप्त गरेका होऊन्। हामी यो, येशूको नाउँमा माग्छौं। आमेन। तपाईं बस्न सक्नुहुन्छ।

9 म तपाईंलाई यहाँ केवल तार देखाउन चाहन्छु, कि महिलाले (त्यहाँ तपाईं हुनुहुन्छ। उम्-हमा)।...कि सानो बच्चाको टाउको संकुचित भयो जस्तो हिजो राति पवित्र आत्मा मार्फत प्रभुले हामीलाई प्रतिज्ञा गर्नुभएको थियो। के उहाँ अद्भूत हुनुहुन्न? त्यसैले, हामीलाई विश्वास गर्न र भरोसा राख्न यति धेरै साहस दिन्छ।

10 अब, जब येशूले त्यस रुखलाई भन्नुभयो, मार्कस ११:२३, "अब उप्रान्त कुनै मानिसले यसबाट खाने छैन," उहाँले गाली गर्नु त भएन होला। किन जस्तो, खुलेर, उहाँ यसको बारेमा यति सहज हुनुहुन्थ्यो, उहाँको चेलाहरुले बस...मलाई लाग्छ ती मध्ये कसैले उहाँलाई सुनेको थियो। र यो...जब त्यो छारे, जब यो प्रभु येशूको अगाडि आयो, त्यो केटा आफूसंग भएको सबैभन्दा कठिन स्थितिमा थियो; शायद, भुइँमा उनी मरेको जस्तो गरी लडेको थियो, तर उहाँले बुझ्नुभयो कि उहाँले कसैलाई भेट्नुभएको छ जसमा ती प्रेरितहरुमा भन्दा धेरै विश्वास थियो।

11 अब, म दिव्य चंगाईलाई विश्वास नगर्नुहुने कसैले यो हेर्नुभएको म चाहन्छु। येशूले तिनीहरुलाई भूत आत्माहरु भगाउने शक्ति दिनुभएको थियो, तर तिनीहरु असफल भए। यो होइन कि शक्ति असफल भएको थियो, तर तिनीहरु असफल भएका थिए। येशूले तिनीहरुलाई भन्नुभयो:

"हामीले किन यसलाई भगाउन सक्दैनौं?"

उहाँले भन्नुभयो, "तिम्रो अविश्वासको कारणले।"

12 मण्डलीमा अफै पनि एउटा शक्ति छ। परमेश्वरले कहिल्यै पनि मण्डलीबाट आफ्नो शक्तिलाई लिनुभएको छैन, तर मण्डलीसंग त्यसमा कार्य गर्नको लागि पर्याप्त विश्वास नै छैन। त्यहि नै हो। यो मात्रै त्यति सरल छ। कहिले काहि हामीले यसलाई जटिल बनाउन खोज्छौं, तर जति सरल तपाईंले सुसमाचारलाई बनाउनुहुन्छ, त्यति नै बढि वास्तविकता तपाईंमा हुनेछ, जब तपाईं यो संग वास्तवमै सरल बन्नुहुन्छ: परमेश्वरले त्यसो भन्नुभएको छ; त्यो नै काफि छ; र त्यो नै सबै हो। र केवल यो विश्वास गर्नुहोस्, अगाडि बढ्नुहोस्।

13 जब येशूले भन्नुभयो, "यसबाट कुनै मानिसले खाने छैन," किन, पातहरु पहिले जस्तै सुन्दर र उज्यालो नै थियो। बोक्रा उस्तै नै देखिन्थ्यो, तर तल जमिन मुनि ती जराहरुमा, जीवन सुक्न थाल्छ।

14 क्यान्सरमा पनि त्यस्तै हुन्छ, कुनै पनि प्रकारको रोगमा जुन—जुन तपाईंले सोचन सक्नुहुन्छ। जब तपाईंले परमेश्वरको वचनलाई स्वीकार गर्नसक्नुहुन्छ, तल जराको गहिराइमा, त्यहाँ क्यान्सर हुनसक्छ; तपाईंको हात उत्तिकै कडा हुनसक्छ। त्यसको दिव्य चंगाईसंग कुनै सम्बन्ध नै छैन। यो, “यदि तिमीले विश्वास गर्नसक्छौ बहने।” बुभ्नुभयो? कतै तल कुनै ठाउँमा, यो काम गर्नको लागि गईसकेको छ।

15 येशूले भन्नुभयो, “यदि तिमीले यस पहाडलाई, ‘हटिजा,’ भन्छौ र आफ्नो हृदयमा संका गर्दैनौ भने, तर तिमीले भनेको कुरा हुन आउछ भनि विश्वास गर, तिमीले भनेका कुरा तिमीले पाउनेछौ।” के त्यो प्यारो छैन? त्यो कसबाट आयो? परमेश्वरको पुत्र, जसको वचनहरू...स्वर्गहरू र पृथ्वी बितेर जानेछ, तब अब...तर उहाँको वचनहरू बित्नेछैन।

16 अब, तपाईंले त्यसो गर्न सक्ने एउटै मात्रै तरिका, तपाईंसंग सहि उदेश्य र सहि नियत हुनुपर्दछ। अब, यदि म बाहिर गए र भन्छु, “म तिमीलाई देखाउछु कि म यो पहाड सार्न सक्छु, ‘सर, पहाड।’” यो कहिल्यै सार्ने थिएन। पक्कै हुदैन। चाहे मसंग जे सुकै होस्। यो हुनुपर्छ...पहिले तपाईंले परमेश्वरको इच्छा खोज्नुपर्छ।

17 त्यो नै कारण हो, प्रायः प्रार्थनाका पंक्तिहरूमा, म—मैले सबैभन्दा गाह्रो चिज पाउछु, यो किनकि केहि त्यस्तो कुरा हो जुन पंक्तिबाट भएर जान्छ र त्यस्तै अन्य, र त्यहि निर तपाईंले फर्काएर पाउनुहुन्छ। तर हेर्नुहोस्, तर यदि तपाईंले पाप कूबूल नगरेको पाउनुहुन्छ भने...के तपाईंले कहिल्यै त्यो मामिलालाई ध्यान दिनुभएको छ, मैले दुष्ट आत्मालाई छोडेर जानको लागि भन्नुभन्दा पहिले? निश्चित हुनको लागि म वास्तवमै पक्का भएर त्यो मामिलालाई हेर्छु कि त्यहाँ कुनै पनि कुरा छैन त्यो जीवनमा जसले केहि कुरामा बाधा पुर्याउछ, बुभ्नुभयो, किनभने याद गर्नुहोस्, ती वरदानहरूमा, तपाईं तिनीहरूसंग समस्यामा पर्न सक्नुहुन्छ।

18 परमेश्वर, तपाईंले एकपटक याद गर्नुहुन्छ, एउटा अगमवक्ता दिनुभयो... एउटा मानिसबाट अगमवक्ता बनाउनुभयो, मोशा, र उसलाई तल जान, चट्टानमा बोल्नको निम्ति भन्नुभयो। र अगमवक्ता पूरा उत्साहित थिए, र बाहिर गए, र चट्टानलाई हिकाए, ख्रीष्टको कमजोरीको बारेमा बोल्दैथियो, र कि उहाँ दोस्रो पटक मर्नुपर्नेछ वा दोस्रो पटक प्रहार गरिनुपर्नेछ। यसलाई ल्याउनको निम्ति उनीसंग शक्ति थियो, तर यो परमेश्वरको इच्छा थिएन।

19 मैले कहिल्यै विश्वास गर्न सकिन कि एलिशा चारैतिर जाने कुरा परमेश्वरको इच्छा थियो भनि, किनकि ती बच्चाहरुले उनलाई तालु भएको कारणले जिस्क्याईरहेका थिए, मलाई लाग्दैन कि उनले त्यसो गर्नुपर्नेथियो। तर उनी एउटा अगमवक्ता थिए, र रिसाएका थिए, र उनले ती बच्चाहरुलाई श्राप दिए र दुई पोथी भालुले बयालीस जना साना निर्दोष बच्चाहरुलाई मारे। बुभनुभयो? तर मलाई लाग्दैन कि उनले त्यसो गर्नुपर्ने थियो। र यो केवल—केवल...हामी...

20 परमेश्वर, आज म विश्वास गर्छु, उहाँले आफ्नो मण्डलीलाई शक्तिमा राख्नुभन्दा पहिले, उहाँले आफ्नो मण्डली परिक्षा लिनुहुन्छ यो हेर्नको लागि कि यसले के गर्नेछ।

21 हामी...अर्को पाली, हुनसक्छ, यदि परमेश्वरको इच्छा भए जब म फर्केर आउछु, केहि त्यस्तो चिजमा कुरा गर्नको लागि हामीसंग समय हुनेछ, केहि त्यस्तो कुरामा जुन घटित हुनको लागि तयार भईरहेको छ, र तब हामीले यसको बारेमा अभै धेरै थाहा पाउनेछौं।

22 तर यदि तपाईंले केवल वचन बोल्नुभयो, भन्नुहुन्छ, “प्रभु, म यो विश्वास गर्छु,” संका नगर्नुहोस्, आफ्नो हृदयमा यो मान्नुहोस्...

23 अब, उदाहरणको लागि, म एउटा उपत्यकामा थिए, र मैले गर्दिन... र मैले दसौ लाख मानिसहरुलाई प्रचार गर्दैछु, तर केवल पहाडको त्यहाँ पारि, त्यहाँ एक सय जना मानिसहरुको समूह छ, र तिनीहरुले ख्रीष्टलाई नचिनिन मर्दैछन्। ठिक छ, मसंग यहाँ प्रचार गर्नको लागि दसलाख मानिस छन्, तर यद्धपि, मेरो हृदयमा केहि कुराले भनिरहेको छ, “पारि ती मानिसहरुकोमा जा। तिनीहरुकहाँ पुग। तिनीहरु नष्ट हुदैछन्।” म आफै त्यहाँ जान चाहादिना, तरै पनि त्यहाँ म भित्र केहि कुरा छ। हेर्नुहोस्, तब त्यो परमेश्वर हुनुहुन्छ, चल्दै हुनुहुन्छ। हेर्नुहोस् उदेश्य के हो, हेर्नुहोस् जानुहोस् नियत के हो, आफ्नै लागि होइन...अब, यदि म भन्छु, “ठिक छ...” त्यहाँ जानको लागि यदि मेरो उदेश्य सहि छ भने, त्यसपछि म यहाँ उट्छु र यहाँनिर एउटा ठूलो पहाड छ, म भन्छु, “तपाईंलाई थाहा छ, यदि म पारि त्यो पहाडमा गए र सबै ती सयजना मानिसहरुलाई बचाउछु, कुनै दिन तिनीहरुले त्यहाँ मूर्ति बनाउँछन्: भाई ब्रन्हाम, महान मिसनरी।” अब, मेरो उदेश्य सहि होइन। पहाड गिर्नेछैन। होइन, श्रीमान्।

24 तर जब मेरो नियत र उदेश्य सहि हुन्छ, र मेरो हृदयमा परमेश्वरले मलाई अगुवाई गर्दै हुनुहुन्छ, र म पहाडबाट माथि, पहाड वरपर, पहाडको तल, मैले भन्नेछु, “पहाड, हटिजा।” शायद यो...जब म त्यो भन्छु, त्यस तरिकाको सहि आत्माबाट भएर भन्छु, पवित्र आत्माद्वारा अगुवाई भई, परमेश्वरको इच्छामा भई, त्यहाँ अरु नभएर त्यो पहाडको एक सानो चम्ची भाग तल खस्ला, तर यो आफ्नो बाटोमा छ। अर्को दिन त्यहाँ दुई पाउण्ड खस्ला। अर्को दिन त्यसको एक चौथाई टन। र हुनसक्छ एक महिनामा, पाँच टन खस्ला। यसको केहि हो? यसलाई अझै पनि नदेखिएला, तर त्यो गिर्ने, आफ्नो बाटोमा छ। म ठिक त्यहि बस्छु र चिजहरु पूरा गरेको हेर्छु, किनभने परमेश्वरले त्यसो भन्नुभएको छ र त्यसले यो मामिला सुल्टाउछ।

25 के तपाईं आजराति त्यहाँ आफ्नो आमाको बारेमा सोच्न सक्नुहुन्छ? ठिक छ, यदि तपाईंले यो सोच्नुहुन्छ भने, उनी निको हुनेछिन्। ठिक छ। त्यो यदि तपाईंले केवल विश्वास गर्नुभयो भने: केवल वचन बोल्नुहोस् र यसैमा रहनुहोस्। बुभन्नुभयो? केवल यो विश्वास गर्नुहोस्; त्यसैमा रहिहनुहोस्। यो अनन्त जीवन हो।

26 अब, भोली दिउसो...मैले बिल्लीलाई भनेको थिए, आज राति, प्रार्थनाको कार्डलाई छोडिदिन, र म बोल्न चाहन्थे। म स्वीकार गर्दछु, सत्यतामा, म जनवरी देखि गईरहेको छु, विदेशमा, र फिर्ता, फिनिक्समा, ठिक घरमा, र फिर्ता, र सबैकुरा पूर्ण रूपले (त्यो प्रभेद) म यति कमजोर हुदासम्म कि मैले विरलै थाहा पाउँथे कि म त्यो समयमा कहाँ उभिरहेको थिए। यसले मलाई केवल दौडायो।

27 र त्यसपछि, मैले छोड्नुपर्छ, र तिनीहरु...तपाईं—तपाईं दाजुभाईहरुले मलाई अझै केहि दिन नबस्नको लागि निम्तो दिनुभयो। म त्यो कति धेरै कदर गर्छु। मलाई पक्कै लाग्छ कि यो यहाँ सेवकहरुको अद्भूत समूह हो। हामीसंग संगतिको लागि अझै बढि समय भईदिएको भए हुन्थ्यो भन्ने चाह थियो। यदि प्रभुको इच्छा भए, कुनै समय म फर्कनेछु। अरु केहि छैन, बस एउटा मण्डलीबाट अर्को मण्डली जाने र शहरको वरिपरी घुम्ने र तपाईंहरु सबैलाई भेट्ने। म त्यसो गर्न खुसी हुनेछु; कुनै पनि कुरा जुन मैले परमेश्वरको राज्यमा सहायता गर्नको गर्न सक्छु, जुन, यदि मैले यो गरेको तपाईंले चानुहुन्छ। र कुनै समय फर्केर आएको र हामीसंग जोडिएको र कतै राम्रो, असल एउटा सभा भएको चाहनुहुन्छ।

28 र याद गर्नुहोस्, दाजुभाईहरू, म तपाईंहरूको लागि प्रार्थना गरिरहेको हुनेछु। त्यो एउटा कुरा पक्का हो। र तपाईंहरू सबैले मेरो लागि प्रार्थना गरिदिएको म चाहन्छु, तपाईं सबैजनाले।

29 र अब म—म...भोलि बिहान मण्डलीको सेवा छ शहरको चारैतिरको यी सबै भिन्न राम्रो मण्डलीहरूमा।

30 अब, जेफरसनभिलका केहि समूहहरू यहाँ छन्। मेरा केहि मित्रहरू, मण्डली मेरो ट्रस्टी मध्ये एक, यहाँ हुनुहुन्छ, भाई फ्रेड सोथमन। मैले उहाँलाई सभामा कहिल्यै देख्न सकेको थिएन। र भाई...ओ, धेरै अन्य मेरा मित्र हरू त्यहाँ जेफरसनभिलमा, मेरो परी—...मेरो सचिव त्यहाँ र— र सबैजना यहाँ हुनुहुन्छ, सभाको कुनै ठाउँ। मैले तिनीहरूलाई अहिलेसम्म देखेको छैन।

31 र भाईहरू, यहाँ यस शहरमा केहि राम्रा मण्डलीहरू छन्। र तपाईं सबै आगन्तुकहरू, ती मध्ये कुनै एक खोज्नुहोस् भोलि यी मण्डलीहरूमा जानुहोस्। तिनीहरूले तपाईंलाई राम्रो गर्नेछन्, म निश्चित छु। तिनीहरू ती दाजुभाईहरू हुन् जसले यस प्रकारको सेवकाईमा विश्वास गर्छन्। त्यहि नै कारणले हो उहाँहरू यस मंचमा र त्यहाँ तल ठाउँहरूमा बसिरहनुभएको छ, किनभने उहाँहरूले यसमा विश्वास गर्नुहुन्छ। र म यी मानिसहरूको कदर गर्छु।

32 प्रभु, यहाँ यस फुल गोस्पल बिजनेसमेनको सभालाई आशिष दिनुहोस् जो—जो यस सभालाई प्रायोजन गर्नुभयो। त्यहाँ...म विश्वास गर्छु त्यो सहि थियो, जसले सभालाई प्रयोजन गर्नुभयो। म—म उहाँहरूको धेरै प्रायोजकहरूमा धेरै जान्छु, किनभने त्यहाँभिन्न...हामी यस तरिकामा हुनुहुदैन, तर धेरै पटक, दाजुभाईहरू थोरै साना भिन्नताहरू दिनुहुन्छ: जस्तो कि एक मानिसले अलिकति अर्कै विश्वास गरे जस्तो; अर्को, सानो अर्कै; यसले एक प्रकारले सानो टकराव र पुरानो घाउँहरू बनाउँछ; जुन अहिलेको समयसम्ममा निको हुन पर्नेथियो, तर यो—यो...र यदि तपाईं, या, यदि मैले फुल गोस्पल बिजनेसमेन पाए भने, तब त्यसले एक प्रकारले यसलाई बाध्न मद्दत गर्छ, र हामी एक साथ आउछौं, र हामीसंग वास्तविक संगति हुन्छ, वास्तवमै राम्रो समय। र हामी त्यसलाई कदर गर्छौं। परमेश्वरले त्यो सभालाई आशिष दिनुभएको होस्। म विश्वास गर्छु कि प्रभुले नै यसलाई एक उद्देश्यको लागि उठाउनुभयो।

33 अब...र त्यसपछि मैले अर्को दिन भाइ ओरल रोबर्ट्सको ठाउँ हेर्ने ठूलो सुअवसर पाएँ। र मेरो, र मेरो, यस्तो विशाल ठाउँ, यस्तो सुन्दर चीज। यो—यो पेन्टेकोस्टको स्मारक हो।

34 त्यसपछि म भाइ टमी ओस्बोर्न कहाँ गएँ, अर्को अद्भुत ठाउँ, परमेश्वरको अद्भुत मानिस, जो...भाइ टमी र म घनिष्ट छौं, र भाइ ओरल, पनि, वास्तवमै घनिष्ट भाईहरू, र हामी एकअर्कालाई प्रेम गर्छौं, र परमेश्वरको राज्यमा मानिसहरूको भलाईको लागि हामीले सक्ने सबै काम गर्न सक्दो प्रयासरत छौं।

35 त्यसैले तपाईंले पाउनुभएका यी राम्रा पुरुषहरू मध्येका ती पुरुषहरूलाई यो शहरमा यहाँ भएकोमा म वास्तवमै कदर गर्छु। तपाईं भेडाहरूले अद्भुत गोठालाहरू पाउनुभएको छ। म मात्र, म त्यसरी भन्छु। प्रभु तपाईंहरू सबैको साथ निरन्तर रहोस् मेरो प्रार्थना छ। र अब भोली दिउँसो, म...कुन समयमा सेवा शुरू हुन्छ, भाई? दुई-तिस। भनौं एक—एक वा एक-तिस मा तपाईं यहाँ हुनुपर्दछ ताकी तिनीहरूले बाकि रहेका सेवाहरूलाई अवरोध गर्नेछैनन्।

36 अब, यदि केटाहरूले तपाईं भनिसकेका छैनन् भने, आज राति तिनीहरूसंग सभाका केहि पुस्तकहरू, तस्बिर र अन्य त्यस्तै कुराहरू, र टेपहरू, र रेकर्डहरू छन्, र...र तिनीहरूले त्यो बिक्रि गर्छन्। तर हामी तिनीहरूलाई शबाथमा, भोली बिक्रि गर्न दिनेछैनौं। भोली न पुस्तकहरू न कुनै कुरा बिक्रि गरिनेछ। त्यसैले हामीले गर्नेछैनौं...हामीले त्यो कहिल्यै अनुमति दिएनौं। यद्धपि धेरैले भन, “तपाईं अत्यन्त गलत हुनुहुन्छ...”

37 र बृद्ध बुवा बोस्वोर्थले मलाई भन्ने गर्नुहुन्थ्यो, “ओ, भाई ब्रन्हाम, तपाईं त्यहाँ गलत हुनुहुन्छ,” तर त्यस तरिकामा महसूस गर्थे (बुभनुभयो?), र म—म महसूस गर्छु। यदि तपाईंले एउटा चाहनुहुन्छ भने, तिनीहरूले तपाईंलाई एउटा दिन्छन्, तर यदि तपाईं...तर हामीले शबाथ—शबाथमा बिक्रि गर्नसक्दैनौं। सक्दैनौं। त्यहि नै हो। यदि मैले त्यो विश्वास गर्छु भने, म यो अनुसार जिउनुपर्छ, केवल...म आफैसंग बाच्च बाध्य छु। तपाईं बुभनुहुन्छ? र म—म मेरो दृढ संकल्पका साथ जिउनुपर्दछ र त्यसैले... वा तपाईंले घर पठाउन सक्नुहुन्छ, र, घरसम्म, ठाउँसम्म अनि यो प्राप्त गर्नुहोस्।

38 अब आजराति, ओ, केवल सबै मात्रै त्यो बिर्सिदिऊ, ओ, कि त्यहाँ कुनै काम गर्न बाकि छ भनि, वा कुनै पनि कुरा, वा दिनको परिश्रम। केवल

सबैकुरालाई एकतर्फ छोडिदिऊ, र केहि मिनेटको लागि वचनमा हेरौं, र हेरौं परमेश्वरले हामीमा उहाँको वचनद्वारा के बोल्नुहुनेछ। र म प्रार्थना गर्छु कि परमेश्वरले आजराति हामीलाई अत्यन्त ठूलो आशिष दिनुहुनेछ।

39 जिन, के तपाईंले मेरो लागि उसलाई अपहरण गर्नसक्नुहुन्छ? के तपाईंले त्यो सानी केटिलाई मेरो लागि अपहरण गर्नसक्नुहुन्छ? के उनी एक सुन्दर सानो कुरा होइन? के तिमी म संग घर गए मेरी सानी सारासंग खेल्न चाहन्छौ, जो *यत्तिको* अग्ली छे? ओ, तिमी खेल्लौ? म—म तिमीले गरेको चाहन्छु। उनी लगभग तिम्रै आकार कि छे, र ऊ बुबाकी सानी केटि हो। अह—हम। हम। र म तिमी—तिमीलाई शर्त राख्छु कि तिमीले पनि आफ्नो बुबालाई प्रेम गर्छौ, गर्छौ होइन? आमालाई? ओ, पक्कै तिमीले गर्छौं। सुन्दरी सानी केटि, म यहाँ बसिरहेको छु, तिमीलाई हेरेर। सानो आँखा एउटा कम्बलमा दुईटा जलेको प्वाल जस्तै देखिन्छ र—र सानो खैरो केश।

40 मलाई साना नानीहरु मन पर्छ। मसंग पनि घरमा दुई सानी केटिहरु छन्। तिनीहरु मध्ये एक रेबिका हो र अर्को चाहि सारा हो।

41 केहि समय पहिले यहाँ, म टाढा थिए। तिनीहरु दुवैजना बाबाकि प्यारी केटिहरु हुन्, तपाईंलाई थाहा छ, र म तिनीहरुलाई माया गर्छु। र जसै म भित्र आउछु मैले तिनीहरुलाई एउटा ब्युई चडाईदिनुपर्छ, र...र केवल बेक्की चाहि त्यसको लागि धेरै ठूली भईसकेकी छिन्; उनी म जत्तिकै ठूली छिन्। उनले अहिले मेरो ढाँड भाच्छिन्; ऊ...तर ऊ अभै पनि बाबाकि सानी केटि हो, जे भए पनि। र अब, करिब अर्को वर्ष, हामी उनलाई सार्वजनिक विद्यालयबाट टाढा कुनै ठाउँमा बाईबल शिक्षामा भर्ना गर्न चाहन्छौं।

42 र त्यसपछि, तिनीहरु बुबाको लागि पर्खिरहेका थिए, तपाईंलाई थाहा छ, घर आउनको लागि। म सभाको लागि बाहिर थिए। र भोलिको रात तिनीहरु म भित्र आउनको लागि मध्यरातसम्म पर्खनेछन्। र त्यसैले, म बिहान सबेरै, करिब तिन वा चारबजे पुगे। आमा ढोकानिर आईन् र मलाई भित्र पस्न दिईन्, र म यति थकित र ताकतहिन थिए, म...यहाँ मंचमा, म...जब...अभिषेक भएको बेला यो राम्रो महसूस हुन्छ, तर जब यसले एक पटक तपाईंलाई छोड्छ, त्यहाँनिर तपाईं समस्यामा पर्नुहुन्छ। तपाईंहरु कतिजनाले त्यो जान्नुहुन्छ? किन, यो निश्चित छ।

43 हेर्नुहोस्। एलिया माथि पहाडमा गए र स्वर्गबाट आगो बोलाए, स्वर्गबाट भरी बोलाए, र त्यसपछि जब आत्माले उसलाई छोड्यो, उ उजाडस्थानमा चालिस दिनसम्म भौतारिए र परमेश्वरले उसलाई फेला पार्नुभयो, फर्काएर कतै एउटा गुफामा तान्नुभयो।

44 योना, ऊ तल गयो र तिन दिन र रातसम्म ह्वेलको पेटमा बसे, तटनिर ओकालियो र चारैतिर प्रचार गर्दै गए। पूरा शहरले नै पश्चाताप गरे र परमेश्वर कहाँ आए। र जब अभिषेकले उनलाई छोड्यो, उनी पहाडको टुप्पामा गए र परमेश्वरलाई उनको ज्यान लिनको लागि बिन्ति गरे। बुभ्नुभयो?

45 म विलियम काउपरको चिहान निर उभिए, धेरै समय भएको छैन, जसले त्यो प्रसिद्ध भाजन लेखेका थिए जुन हामीले प्रभु भोजको सेवामा प्रयोग गर्ने गर्छौं:

त्यहा रगतले भरिएको मुहान छ,
इम्मानुएलको नशाबाट भरेको,
जहाँ पापीहरू बाढीमुनि डुबेका थिए,

46 के तपाईंले कहिल्यै सुन्नुभएको थियो उनले के...उनलाई के भयो? त्यसबाट उनलाई प्रेरणाले छोडेपछि, उनले आत्माहत्या गर्नको लागि नदि खोज्ने प्रयास गरे।

47 म पुरानो केन्टकी घरको छेऊनिर बस्छु। र स्टेफन फोस्टरले अमेरकालाई आफ्नो सबैभन्दा प्रसिद्ध लोक गीतहरू दिए। र जब उनले लेख्न थाल्थे, प्रेरणा पाउथे, त्यो प्रेरणा, एउटा गीत लेख्थे, त्यसपछि जब उनी त्यसबाट बाहिर आउथे, उनी पिएर मातिएर जान्थे। अन्ततःनोकरलाई बोलाए र एउटा पत्ती लिए र आत्माहत्या गरे।

48 मानिसहरूलाई थाहा छैन ती मानिसहरू जो त्यस आत्मिक आयाममा भएर जिउछन् के बाट भएर जान्छन् भन्ने। अब यहाँ, तपाईंलाई लाग्छ कि तपाईंले एउटा पहाड हटाउन सक्नुहुन्छ। तर केवल अभिषेक तपाईंबाट जान दिनुहोस्, र त्यो धोखाबाट शुरु गर्नुहोस् (यदि त्यहाँ तपाईंलाई समात्मको लागि कोहि छैन भने, बुभ्नुभयो) र त्यसपछि, हुनसक्छ केहि घण्टाको लागि, तपाईं विरलै, तपाईं कहाँ हुनुहुन्छ भनि सोच्नुहुन्छ। र तब रात पछि रात, त्यसले तपाईंको राम्रो भन्दा राम्रो भाग लिन्छ।

49 र सानो...सानी सारा र रेबिकाको बारेमा भन्न चाहन्छु। त्यसैले भोलि पल्ट बिहान, म सुत्न सकिन, र म उठे, एउटा मेचमा बसिरहेको थिए,

र केहि समय पछि बेक्की, जेठी भएको नाताले, उसको—साराको भन्दा पनि लामोखुट्टा थियो, र त्यसैले बेक्की दौडिदै आईन्...उठेर, पलंगबाट हाम फालिन्, उसको सानी बहिनीलाई नउठाई, र यहाँनिर उनी घर हुदै आउछिन्, जति सक्दो दौडेर आईन्। उनी भन्दै थिईन्, “बाबा, बाबा...” मैले मेरो एउटा खुट्टा अड्काए, र उनी त्यहाँ पारी उपफ्रिन, राम्रै सन्तुलित भई। एक—एक प्रकारले आधुनिक मण्डली जस्तै, तपाईं जान्नुहुन्छ, यो लामो समय देखि खेलमा छ, तपाईंलाई थाहा छ, केहि सय वर्षदेखि। उनले आफैलाई राम्रै संगै सन्तुलित राख्न सक्थिन्, र उनले आफ्नो हातले मलाई बेहिन् र भनिन्, “ओ, मेरो बाबा, मेरो बाबा...”

50 र सानी सारा, हलचल भएर, ब्युँभिएको थियो। ठिक छ, मलाई थाहा छैन कतै तपाईंको बच्चा गर्छ, कि गर्दैन; मेरोले गर्छन्: कान्छिले पुरानो कपडा लाउँछिन्। र त्यसैले साराले बेक्कीको पजामा लाएकि थिईन्, पाउँसम्म आएको त्यत्ति लामो थियो, तपाईंलाई थाहा छ। र यहाँ उनी आईन्, सानी छोटी साथी, लड्दै, ठेस खाँदै। र उनी त्यहाँ पुगिन्, अलि ढिलो। त्यसैले बेक्की पछाडि फर्किन्, भनिन्, “सारा, मेरी बहिनी, म तिमीलाई केहि भन्न चाहन्छु।” उनले भनिन्, “म यहाँ पहिले आएको थिएँ। र मसंग एकाधिकार छ। त्यसैले मैले बाबाको सबै पाएको छु र त्यहाँ तिम्रो लागि केहि पनि बाँकी छैन।”

51 त्यो तरिकामा केहि मानिसहरूले धर्मको बारेमा सोचन खोज्छन्, यो होइन र? अ—ह। त्यो सहि हो।

52 र गरीब सानी सर, उसले आफ्नो सानो ओठ फारिन्, र उसको सानो कालो आँखाले माथि मलाई हेर्यो, र उनी रुन थालिन्। र बेक्कीको आफ्नो गाला मेरो गालामा जोडिरहेको थियो, मलाई अंगाल्दै। म उसलाई प्रेम गर्छु। र सारा टाढा जान थालिन् किनकि पुरै बाबा बेक्कीसंग थियो। र मैले अर्को घुंडा यसरी राखे र त्यसरी इशारा गरे। ओ, उनी छिटो छिटो उठिन् र दौडिन्, मेरो घुंडामा उफ्रिन् त्यसैले...उनी धेरै लामो समयसम्म वरपर थिईनन् र उनको खुट्टा भुइँसम्म पनि पुगेन। उनी एक प्रकारले सानी काम्ने खालकि थिईन् (शायद, म जस्तै, थोरै काम्ने खालको, तपाईंलाई थाहा छ), र उनले सकिनन्...भुइँमा पुग्न सकिनन्। उनी ठूली संगठन थिईनन्, तपाईंलाई थाहा छ, र त्यसैले उनी ठोस भुइँमा तल जान सकिनन्। उनी वरपर लामो समयसम्म थिईनन्।

53 र त्यसैले, उनी एक प्रकारले छट्पटाईरहेकी थिईन्, र मैले मेरो दुईटै हातहरु चारैतिर यसरी खोले र उनलाई मेरो नजिक अँगालोमा हाले, र उनले ती साना कालो आँखाहरु चम्काईन्, र फर्केर रेबिकालाई हेरिन्। उनले भनिन्, “रेबिका, मेरी दिदि,” उनी—उनले भनिन्, “तपाईंले पुरै बाबा पाएको कुरा सत्य होला, तर म तिमीले एउटा कुरा थाहा पाएको चाहन्छु: बाबाले मेरो सबै पाउनुभएको छ।” त्यसैले...

54 त्यो... यसरी नै उहाँले मलाई सबै पाउनुभएको छ। मसंग ठूला कुराहरु राख्ने शिक्षा नहुनसक्छ, तर जबसम्म मलाई थाहा छ कि उहाँले मलाई सबै पाएको छ, मेरो लड्खडाहटमा, केवल उहाँलाई दुवै हात वरिपरी राख्न दिनुहोस्, यसले बस मलाई राम्रो महसूस गराउनेछ।

55 ठिक छ, हामीले वचन खोल्नु भन्दा अगि उहाँलाई प्रार्थनाको अर्को सानो शब्द राखौं।

56 अब, स्वर्गीय पिता, हामी मान्छौं कि हामीहरु पनि साना बच्चाहरु जस्तै हौं। र—र तपाईं हामीहरुसंग हुन, र हामीसंग संगति गर्न मन पराउनुहुन्छ। र जसै हामी तपाईंलाई आराधना गर्छौं, र तपाईंले हामीलाई प्रेम गर्नुहुन्छ, र तपाईंको अँगालोमा राख्नुहुन्छ, र तपाईंको पवित्र आत्मा तल पठाउनुहोस्, र हामीलाई थाहा दिनुहोस् कि तपाईं जीवित हुनुहुन्छ र तपाईं हाम्रा पिता हुनुहुन्छ, हामी तपाईंलाई धेरै धन्यवाद दिन्छौं। अब, पवित्र आत्मालाई आज राति हामीकहाँ आउन दिनुहोस्। हरेक हृदयलाई प्रेम गर्नुहोस्, प्रभु। हामीलाई एउटा ताजा आशिष दिनुहोस्। हामीमा दयाका शिका थोपाहरु खन्याउनुहोस्, पिता। हाम्रा पापहरुमा नहेर्नुहोस्। ती धेरै छन्। प्रभु, त्यसलाई क्षमा दिनुहोस्। तिनीहरुलाई भुलिदिनुहोस्, पिता, र केवल हामीलाई तपाईंको बाहुलीमा राख्नुहोस्, र—र हाम्रा बिमारहरु निको पार्नुहोस्। र—र हाम्रा प्राणहरु शुद्ध पार्नुहोस्, र हाम्रा आत्माहरु स्वतन्त्र गर्नुहोस्, प्रभु, कि हामीले तपाईंलाई पुजन र प्रशंसा गर्न सकौं, साना नानीहरु घरको चारैतिर दौडिएको जस्तै, बस यो जान्नुहोस् कि पिताले हामीलाई हेरिरहनुभएको छ। यसलाई प्रदान गर्नुहोस्, प्रभु।

57 अब, कुनै पनि मान्छेले—वचन व्याख्या गर्नसक्दैन। हामिले यो बुभेका छौं। यूहन्नाले सिंहासनमा बस्नुहुनेको दाहिने हातमा पुस्तक देखे, र स्वर्गमा त्यहाँ कुनै मानिस थिएन, वा पृथ्वीमा, वा पृथ्वी मुनि जसले यो पुस्तक लिने, वा मोहोरहरु खोल्नको लागि योग्यको थिएन। र त्यहाँ माथि एउटा

थूमा आए, जो संसारको उत्पत्ति देखि नै मारिएको थियो। र उहाँ योग्य हुनुहुन्थ्यो। र उहाँले पुस्तक लिनुभयो, र मोहोरहरु खोलिदिनुभयो, र पुस्तक खोनुभयो। ओ थूमा, आज राति आउनुहोस्। हाम्रो निम्ति पुस्तक खोल्नुहोस्, पिता, जसै हामी तपाईंमा प्रतिक्षा गरिरहेका छौं, किनकि हामी परमेश्वरको थूमा, येशूको नाममा माग्छौं। आमेन।

58 मैले आज राति, एउटा सानो, धर्मशास्त्रको तिन शब्दको पदलाई चुनेको छु। तर पहिले म सन्त यूहन्नाको एक वा दुई पद पढ्नेछु, ११ औं अध्यायको २३ औं पदबाट शुरु गर्दै।

येशूले तिनलाई भन्नुभयो, तिम्रो भाइ फेरि जीवित हुनेछ।

मार्थाले उहाँलाई भनिन्, म जान्दछु...कि त्यो अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।

येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र...जीवन म नै हुँ: मलाई विश्वास गर्ने, मच्यो भने पनि जीवित हुनेछ:

अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गृह्यौं?

तिनले उहाँलाई भनिन्, हो प्रभु, म विश्वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्ट, कि परमेश्वरका पुत्र हुनुहुन्छ।

59 र एउटा पाठको लागि म यी तिन शब्दहरु उपयोग गर्न चाहन्छु: के तिमी यो विश्वास गर्छौं?

60 केहि समय अगाडि मैले एउटा कथा पढेको थिएँ। मलाई लाग्छ त्यो एउटा काल्पनिक कथा थियो। र सबै सेवकहरु मध्ये, मलाई लाग्छ, धेरैले डा. इंग्राहमको पुस्तक *दाऊदको घरको राजकुमार* पढ्नुभएको छ—छ। यो एउटा महान पुस्तक हो। यो, मलाई लाग्छ, यो प्रकाशनबाट बाहिर भई सकेको छ। म यो प्रकाशनमा भएको चाहन्छु, ताकी मैले मानिसहरुको माभमा राख्न सकूँ।

61 र त्यसभित्र, मैले यस लाजरसको बारेमा एउटा सानो लेख पढ्दै थिए, र येशूमा, र मरियम, र मार्था, जो, लाजरसका दिदिहरु थिए। र मैले त्यहाँ पढ्दै थिएँ जहाँ येशू बस्नुभएको थियो, म विश्वास गर्छु, मार्था र मरियमसंग। तिनीहरु दुवैजना प्रिय हिब्रू केटिहरु थिए। र लाजरस मन्दिरमा एउटा

शास्त्री बन्नको लागि, सिक्दै वा प्रशिक्षण गर्दै थिए, पूजाहारीहरूको लागि व्यवस्थाको पत्रहरू बनाउदै थिए।

62 र येशूको ठूलो संगति थिए, विशेष गरि लाजरससंग। जब हामीले पुस्तकमा पढ्छौं कि जहाँ उहाँ तिनीहरूको घरमा आउनुभएको थियो, र मार्था उहाँका वचनहरू सुन्नको लागि थोरै सुस्त थिए, तर उनले बेलुकाको खाना बनाई मेच तयार पार्न पर्नेथियो, तर मरियम उहाँको खुट्टानिर बसिन्। र येशूले भन्नुभयो कि मरियमले उत्तम चिजहरू चुनेकी छिन्।

63 र त्यसपछि, हामीलाई भनिएको थियो कि लाजरसले येशूलाई यूहन्नाकहाँ ल्याएका थिए, डा. इंग्राहमको पुस्तकको कथामा, र... दाऊदको घरको राजकुमार पुस्तकमा। यद्यपि, त्यो सत्य नहुनसक्छ, मलाई थाहा छैन, तर केवल यसको पृष्ठभूमिको लागि, तर उहाँ तिनीहरूसंग बसेको हुनुपर्छ।

64 अब, हामीले यो सिक्किरहेका थियौं यो आउने, यस गत हप्ता, तर, येशूले सन्त यूहन्ना ५:१९ मा भन्नुभएको छ, “म...पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ। मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।” बुभन्नुभयो? “तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ।”

65 त्यसैले यसलाई वास्तवमै सहि कथा बनाउनको लागि, पिता, परमेश्वरले, उहाँको पुत्रसंग बोलेको हुनुपर्छ, येशू, र भन्नुभयो, “तिम्रो मित्र, लाजरस मर्न लाग्दैछ, तर यो भलाईको लागि नै हुनेछ, त्यसैले तिमीले घर छाड। टाढा जाऊ, किनकि उसको लागि प्रार्थना गर्नको लागि तिमीलाई भनिनेछ, वा, उसलाई निको पार्न, र—र म तिमीले त्यसो गरेको चाहन्ना।” यदि हामीसंगै जादै गर्दा तपाईंले कथालाई हेर्नुभयो भने, तपाईंले यसलाई त्यस नितान्त सत्यता पर्याप्त रूपमा जोडिएको देख्नुहुनेछ। त्यसैले, येशू, कुनै चेतावनी वा कुरा बिनानै, घरबाट बाहिर निस्कनुभयो र कुनै अर्कै ठाउँमा पुग्नुभयो, त्यस रात फर्केरा आउनुभएन। र उहाँ कुनै अन्य शहरमा जानुभयो। र जसै येशूले घर छाड्नुभयो, तब समस्या शुरु हुनथाल्यो।

66 र जब येशूले तपाईंको घरलाई छोड्नुहुन्छ, समस्याले आफ्नो बाटो शुरु गर्छ। केवल याद गर्नुहोस्, जब उहाँले तपाईंको घर छोड्नुहुन्छ, समस्या बाटोमा छ। जब तपाईं समाजिक समाजमा हुनुहुन्छ र तपाईंको मण्डलीमा सबैकुरा राम्ररी चलिरहेको हुन्छ, कुनै महान ठूलो सोह्र सिलिन्डर

रिकेनव्याकर जस्तै, र तपाईंले येशूलाई त्यसबाट बाहिर छाड्नुहुन्छ, जब येशू तपाईंको मण्डलीबाट जानुहुन्छ, समस्या बाटोमै छ। हो, महोदय, जब येशूले एउटा सम्प्रदायलाई छोड्नुहुन्छ, कि तिनीहरूले उहाँलाई पाखा लगाउछन् र भन्छन्, “ठिक छ, अब हामी केवल विश्वास गर्दैनौं कि यी कुराहरू एकदम सहि हुनसक्छन्,” र तपाईंले कुनै अर्कै कुरा अपनाउनुहुन्छ, समस्या आफ्नो बाटोमै छ। केवल यो याद गर्नुहोस्।

67 यसले मलाई लूकाको पुस्तकमा पाईने, प्रभु येशूको एउटा कथाको सम्भन्हा दिन्छ। तपाईंलाई थाहा छ जब उहाँ केवल एउटा केटा थियो करिब बाह्र वर्षको, उहाँको मानिसहरूले उहाँलाई लागेका थिए, जस्तो कि प्रथा हरेक वर्ष हुनेगर्थ्यो, पेन्टिकोष्टको चाडमा। र जब तिनीहरू यरुशलेमको शहरमा चाड मनाईरहदा र एउटा रमाइलो समय बिताईरहदा, हामीले बाईबलमा पाउछौं कि, कि तिनीहरू उहाँ बिना तिन दिनसम्म बसे। र तिनीहरूले सोचेका थिए कि हुनसक्छ, केवल सामान्य रूपमा लिए, कि येशू तिनीहरूको केहि आफन्तहरूसंग हुनुपर्छ। अब, हामीले त्यसो गर्न सक्दैनौं। जब तिनीहरू उहाँलाए फेला पार्न तिनीहरूको नातावालाहरू कहाँ गए, उहाँ त्यहाँ हुनुहुन्न थियो।

68 र हामीले यसलाई हल्का रूपमा लिन मिल्दैन, केवल कारण हामी मेशोडिष्ट, ब्याप्टिष्ट, प्रेस्बिटेरियन, पेन्टिकोष्ट, हौ र हाम्रा पृष्ठभूमि र हाम्रा पूर्वाहरू महान प्रचार थिए, हामीले केवल यसलाई लिन्छौं, हल्का रूपमा, येशू हामीसंग हुनुहुन्छ। हामीले त्यसो गर्न मिल्दैन। हामी उहाँसंग हरेक दिन र हरेक मिनेट सम्पर्कमा रहनुपर्छ। ओ, मलाई त्यो मनपर्छ।

69 परमेश्वर अहिले के हुनुहुन्छ म त्यो चाहन्छु। जे मेरा आमाबुवासंग थियो, जे मेरा पितापूर्वाहरू संग थिए, त्यो अद्भूत छ, तर (उनीहरूसंग जे थियो त्यो राम्रो छ।) मलाई लाग्छ हामी सडकको धेरै टाढा छौं।

70 आउनुहोस् हेरम आज उहाँ के हुनुहुन्छ। मलाई पछाडि फर्केर श्री. मूडीले के गर्नुभयो त्यो हेर्नु छैन, किनभने हामी श्री. मूडी भन्दा बाटोको धेरै टाढा छौं। हाम्रा मण्डलीका समस्याहरू हामीले पछाडि फर्केर हेरी भन्छौं, “ठिक छ, हेरौ श्री. जोन वेस्लीले के भनेका छन् हेरौं, केहि अन्यले के भनेका छन्।” त्यहि नै कारण हो कि धर्म आफ्नो क्षेत्रमा भने, विज्ञान तिनीहरूको क्षेत्रमा धेरै टाढा छन्।

71 यहाँ तिन सय वर्ष अगाडि, एउटा फ्रान्सेली वैज्ञानिकले प्रमाणित गरे कि याद तपाईं प्रति घण्टा पैंतीस मीलको भयानक गतिमा जानुभयो बहने, गुरुत्वाकर्षणले तपाईंलाई पृथ्वीबाट बाहिर लैजानेछ। तपाईंलाई लाग्छ कि विज्ञानले फर्काएर त्यसैलाई उल्लेख गर्छ? तिनीहरु उन्नाईस सय मील प्रति घण्टा गईरहेका छन् र अबै जारी राख्दैछन्। तिनीहरु अबै अगाडि बढ्दै छन्, अगाडि हेर्दैछन्। तर हामी पछाडि फर्केर हेर्न चाहन्छौं र हेर्छौं कि मूडीले के भनेका छन्; स्यान्कीले के भनेका छन्; फिन्नेले के भनेका छन्, नक्स, क्याल्भिन; ती मध्ये केहि। तिनीहरुले के भनेका थिए सबै ठिक छ। त्यो तिनीहरुको युगको लागि थियो, तर हामी गईरहेका छौं।

72 मेरो हजुरबुबा गोरुको गाडामा चढ्नुहुन्थ्यो। म एउटा फोर्ड भी एट चलाउँदैछु। मेरो छोराको एउटा जेट प्लेन चलाउनेछ। त्यसरी, हामी अगाडि बढिरहेका छौं। धर्म भनेको यस्तो हुनुपर्छ। प्रभुको आगमन नजिकै छ। मण्डली तिनीहरुको शक्तिहरुमा अघि बढिरहुनु पर्छ। विज्ञान यस सम्म मात्र चढ्न सक्छ र त्यसपछि यो तल भर्नु पर्छ, तर हामीले अप्रयुक्त श्रोतहरु पाएका छौं, त्यो कहिल्यै पनि छोडिएको छैन, शक्तिको, असिमित, ईश्वर, जुन हामी भित्र चल्दै गर्नुपर्छ। हामीहरु आजराति हाम्रो शौभाग्य अन्तर्गत दस लाख मील बाचिरहेका छौं, इसाईहरुको विशेषाधिकारको आनन्द लिईरहेका छौं। म आफैलाई लाज लाग्छ जब म यहाँ बाहिर हेर्छु र संस्थाहरु, र बिमारहरु, र समस्याहरु देख्छु जुन अहिले भईरहेको छ। हाम्रा मण्डलीहरु सडकमा हिडिरहेको हुनुपर्ने, बिरामीलाई निको पार्ने, मरेकालाई उठाउदै, र शैतानलाई निकाल्दै, चिन्हहरु र अचम्मका कामहरु गर्दै, सारा संसारलाई येशू ख्रीष्ट जिउनुहुन्छ भनि बुझाउदै। त्यो नै हो जुन हामीले गर्न आवश्यक छ।

73 किन, तपाईं भन्नुहुन्छ, "श्रीमान. मूडी कहिल्यै..." श्रीमान. मूडी यस दिनमा बाँचिरहेका थिएनन्। त्यो सहि हो। हामीहरु प्रभुको आगमनको दिनमा बाँचिरहेका छौं। र उहाँ हाम्रो आफन्तहरुसंग हुनुहुन्थ्यो भन्ने कुरालाई केवल हल्का रूपमा लिएका छौं। तर अर्को दिन जब एक चुनौती दिनेले श्रीमान ग्राहामलाई चुनौती दिए, हामीले फेला पार्यौं कि उनी हाम्रो आफन्तहरु मध्ये हुनुहुन्न थियो।

74 उनीहरुले उहाँलाई कहाँ फेला पारे? तिनीहरुले येशूलाई कहाँ—कहाँ भेट्टाए? ठिक त्यहि जहाँ तिनीहरुले उहाँलाई छोडेका थिए। तिनीहरुले उहाँलाई कहाँ छोडेका थिए? पेन्टिकोष्टको चाडमा। हामीले येशूलाई कहाँ

छोड्छौ, मण्डलीले कहाँ? पेन्टिकोष्टको चाडमा। जब हामी त्यो पुरानो समयको पेन्टिकोष्टल शक्ति र पेन्टिकोष्टको चाडबाट टाढा जान्छौ, हामी येशूबाट टाढा जान्छौ। त्यो वास्तवमै सहि हो, मित्र। हामीहरु हाम्रा शौभाग्य मुनि जिईरहेका छौ। हो, महोदय।

75 तिनीहरुले उहाँलाई पेन्टिकोष्टको चाडमा छोडेका थिए, र त्यो मात्रै एउटा ठाउँ हो जुन मेथोडिष्ट, ब्याप्टिष्ट, प्रेस्बिटेरियन, र पेन्टिकोष्टले उहाँलाई फेला पार्नसक्छन्, त्यहाँ फिर्ता जानुहोस् जहाँ तपाईंले उहाँलाई छोड्नुभएको थियो। परमप्रभुको आनन्द कहाँ छ? परमप्रभुको शक्ति कहाँ छ? मण्डलीले आज सोध्छ, “इतिहासको परमेश्वरलाई के—के भयो?” उहाँ आफ्ना मानिसहरुले उहाँलाई दृश्यमा पुकार्नको लागि प्रतिक्षा गर्दै हुनुहुन्छ। तर...

76 हामीले यो संगठित मण्डलीबाट गर्नसक्दैनौ। हामीले यो मनोविज्ञान अन्तर्गत गर्न सक्दैनौ। हामीले यो अंकगणितको मार्फत गर्नसक्दैनौ, या हामीले यसलाई शिक्षाको मार्फत गर्नसक्दैनौ। हामीले आफैलाई अलग्याउछौ, आफैलाई विभाजित गर्छौं। हामी अरु विभाजित छैनौ। हामीहरु वास्तवमा ख्रीष्ट येशूमा एक व्यक्ति हौं। हामी सबैजना ख्रीष्टमा एक हौं, र हाम्रा संगठित मण्डलीले यो कहिल्यै गर्नेछैनन्। जति सक्षम तिनीहरु छन्, तिनीहरुले यो गर्नेछैनन्। हाम्रा शिक्षा नै सुसमाचारको लागि सबैभन्दा ठूलो बाधा हो, यो शिक्षा हो।

77 हामीलाई चाहिने शिक्षा होइन। हामीलाई शक्ति प्रदर्शन गर्नको लागि मण्डलीमा वापस पवित्र आत्माको शक्ति र प्रदर्शनको खाँचो छ। येशूले कहिल्यै पनि भन्नुभएन, “सारा संसारमा जाऊँ र—र शिक्षा देऊ।” उहाँले कहिल्यै पनि भन्नुभएन, “सारा संसारमा जाओ र गर...” उहाँले भन्नुभयो, “सारा संसारमा जाओ र सुसमाचार प्रचार गर।” र सुसमाचार पवित्र आत्मा, पुनरुत्थानको शक्ति प्रदर्शन गर्नको लागि हो। हामीहरु अझै पनि हामीहरु हुन पर्ने ठाउँबाट दश लाख मील दूर छौ। हामी अगाडि बढौं। आउनुहोस् उहाँलाई छोडेको ठाउँ पेन्टिकोष्टको चाडमा हामी फर्केर जाऔं।

78 येशूले भन्नुभयो, यूहन्नामा, मलाई लाग्छ, १५ औं अध्याय, उहाँले भन्नुभयो, “म दाखको बोट हुँ; तिमीहरु हाँगाहरु हौं।” ठिक छ अब, यदि त्यस दाखको बोटले पहिलो हाँगा फलाउँछ भने, र त्यस हाँगाबाट एउटा प्रेरितको पुस्तक लेखियो, दोस्रो हाँगाले अर्को प्रेरितको पुस्तक बनाउनेछ।

तेस्रो हाँगाले अर्को प्रेरितको पुस्तक बनाउनेछ। र हरेक हाँगा जुन त्यस दाखको बोटबाट आउँछ त्यो पहिलो हाँगा जस्तै नै हुनेछ।

79 अब, तपाईंले कलम गर्नसक्नुहुन्छ, त्यो हामीलाई थाहा छ। मैले एउटा निम्बु वंशको रुखमा करिब आठ भिन्न प्रकारका फलहरु देखेको छु। मैले एउटा सुन्तलाको रुखले अंगुर, एउटा कागती, र सबैकुरा त्यसमा फलाएको देखेको छु, तर ती त्यसमा गाँसिएको हो।

80 त्यहि नै आजको अवस्था छ। हामीले हाम्रो विचारहरु गाँसिदिएका छौं, हाम्रा संगठनहरु गाँसिदिएका छौं, तर यदि त्यो रुखले कहिल्यै आफैमा, अर्को दाखको फल ल्याउछ भने, यो सक्कल जस्तै हुनेछ जुन यसमा गएको छ। हल्लेलुयाह! ओ, मण्डलीसंग मिसिनेछ, तर हामीलाई सक्कलको शक्ति चाहिन्छ। हामीलाई पवित्र आत्मा चाहिन्छ, येशू ख्रीष्टको पुनरुत्थानको शक्ति। त्यहि नै हो जे उहाँले हामीलाई गर्नको निम्ति भन्नुभएको छ।

81 “म दाखको बोट हुँ, तिमीहरु त्यसका हाँगाहरु हौं।” यदि अंगुरको दाखले एउटा हाँगा ल्याउँछ भने, र यो सुन्दर निलो अंगुर बनि आउँछ, अर्को दाख जो यसले ल्याउँछ त्यसमा सुन्दर निलो अंगुर नै आउनेछ। यदि पहिलो दाख बाहिर आउँछ, र तिनीहरु पवित्र आत्माको प्रभावमा परे, र तिनीहरु महान आश्चर्यकर्महरु, र चिन्हहरु गरे, र तिनीहरुको गवाहि संसारको लागि मोहोर लगाए... यहाँसम्म कि तिनीहरुमध्ये धेरैले तिनीहरुको आफ्नै गवाहिसंग, तिनीहरु, आफ्ना रगतसंग, तिनीहरुले आफ्ना गवाहि मोहोर लगाए। तिनीहरुले सुसमाचार ल्याउनको लागि सबै प्रकारका खतराहरुबाट भएर गए। तिनीहरुले कष्ट भोगे; तिनीहरुले पिटाई खाए; तिनीहरुलाई दण्डित गरियो। “के हामी स्वर्गमा घर लैजानु पर्छ, एउटा आरामदायी फूलको ओछ्यानमा, जबकि तिनीहरुले पुरस्कार जित्नको लागि लडे, र रक्तपातपूर्ण समुन्द्रहरु मार्फत तारे?” हामीले के गर्ने अपेक्षा गर्छौं? “यदि मैले शासन गर्नुछ भने मैले लडाईं गर्नु नै पर्छ। मेरो साहस बढाउनुहोस्, प्रभु।” निश्चय नै। हामीलाई चाहिन्छ एउटा...

82 हामीलाई एउटा नयाँ संगठित मण्डली चाहिँदैन। हामीलाई एउटा नयाँ मण्डली भवन चाहिँदैन। हामीलाई आज के चाहिन्छ भने पुरानो-समयको जंगल पछाडिको, आकाशे-निलो, पाप-माने पेन्टिकोष्टल जागृति, जुन पेन्टिकोष्टमा जन्मेको थियो र फेरी मण्डलीमा फर्केको छ, फेरी पनि पवित्र आत्माको शक्ति, येशूलाई दृश्यमा ल्याउनको लागि।

83 इतिहासको परमेश्वर सधैं महत्वपूर्ण क्षणमा दृश्यमा उद्गुहन्छ। हामीलाई यो चाहिन्छ। आज हाम्रो मण्डलीको कुरा यहि हो। हामीहरु धेरै पछाडि जाँदै छौं। हामीहरु संसारको शैलीहरुमा फसिरहेका छौं। र बिस्तारै, बर्षेपिच्छे, यो अलि-अलि मर्न र ओईलाउन थाल्छ।

84 यो चाँडै छाँट्ने समय हो। जत्तिको निश्चित म पुलपिटमा उभिरहेको छु त्यहि नै निश्चित परमेश्वरले यसलाई काट्नुहुनेछ। आफ्नो फल फलाउनको लागि परमेश्वरले उनको पछाडि काट्नुहुनेछ। यी दिनहरु मध्ये एक दिन उहाँले यसबाट संसारको कामहरु काट्नुहुनेछ। धर्मको नाममा मण्डली जुन तरिकामा अगाडि बढाएको छ, यो शर्मनाक छ।

85 र हामीले पाउँछौं, जब येशूले छोड्नुभयो, मृत्यु आयो। जब येशूले हाम्रो मण्डली छोड्नुहुन्छ, पवित्र आत्माको शक्तिले हाम्रो मण्डलीलाई छोड्छ, यो कमजोर हुनथाल्छ र—र मर्छ। र केहि समय पछि त्यसमा केहि पनि हुदैन। अब, जब येशूले छोड्नुभयो, मृत्यु आयो। ओ, कति यो एउटा कति दुखद समय थियो।

86 र ध्यान दिनुहोस्, तिनीहरु चारैतिर भौतारिए, र तिनीहरु येशूलाई बोलाउन पठाए, तर उहाँ आउनुभएन। तिनीहरुले उहाँलाई फेरी बोलाउन पठाए, र उहाँ आउनुभएन, तर उहाँलाई थाहा थियो कि उहाँ गर्न जाँदै हुनुहुन्थ्यो भनि। उहाँलाई आजराति थाहा छ, उहाँ के गर्न जाँदै हुनुहुन्छ। यो उहाँसंग हराएको छैन: उहाँलाई ठिकसंग थाहा छ कि उहाँ के गर्न जाँदै हुनुहुन्छ भनि। उहाँले मानिसहरुलाई उठाउन जाँदै हुनुहुन्छ, म पुलपिटमा उभिरहेको जत्तिकै निश्चित रूपमा। उहाँले आफ्नो नाउँको खातिर अन्यजातिको पुस्ताबाट मानिसहरु उठाउनुहुनेछ। उहाँले यो गर्नुहुनेछ।

87 यो यहूदीहरुको समय अब नजिकै छ, र अन्यजातिको अन्त्य हुँदैछ, किनकि तिनीहरु भर्खरै बाहिर गएका छन्। तिनीहरुले ख्रीष्टलाई इन्कार गर्दैछन्, तिनीहरुले आफ्ना चिन्हहरु इन्कार गर्दैछन्; तिनीहरुले ईश्वरीय भनिने सबैथोकलाई इन्कार गर्दैछन्, र यसलाई कुनै प्रकारको विचारसंक्रामण वा शैतानको शक्तिको रूपमा प्रचार फैलाउँछन् र गर्छन्... तिनीहरुले पवित्र आत्माको निन्दा गर्दैछन् र आफैलाई परमेश्वरबत्त टाढा मोहोर लगाई राखेका छन्। र परमेश्वरले त्यो अल्पसंख्यकलाई, केहि समय पछि लिनुहुन्छ, र एउटा शक्तिशाली मण्डलीको रूपमा यसलाई उठाउनुहुन्छ, र त्यसपछि आत्मा यहूदी तर्फ फर्कनुहुन्छ, र अन्यजातिका

मण्डलीलाई घर लैजानुहुन्छ। एकदम सहि हो। उनी अहिले निर्माण गरिएको अवस्थामा छिन्। ठिक छ, हामीहरू अनिम समयमा छाँ, लगभग।

88 येशू, उहाँलाई थाहा थियो। र केहि समय पछि उहाँले भन्नुभयो, “हाम्रो मित्र लाजरस सुतिरहेको छ।”

89 किन, चेलाहरूले सोचेका थिए उहाँले अलिकति विश्राम लिईरहनुभएको छ। उहाँले भन्नुभयो, “ठिक छ, यदि ऊ सुनिरहेको छ भने, उसले एकदम राम्रो गरिरहेको छ।”

90 ठिक छ, उहाँले आफ्नोमा भन्नुभयो...तिनीहरूको शब्द, ताकी तिनीहरूले बुभन सकून्, भन्नुभयो, “ऊ मरिसक्यो, र तिम्रो खातिर म त्यहाँ नभएकोमा खुसी छु।” बुभनुभयो? “तिम्रो खातिर, म खुसी छु कि म त्यहाँ थिईन।” किनभने तिनीहरूले उसलाई निको—निको—पार्नको लागि उहाँलाई सोधिरहेका हुनेथिए, तर उहाँलाई थाहा थियो कि उहाँले त्यो गर्न सक्नुहुदैन, किनभने दर्शन अभै पनिती चार दिन...पश्चात उहाँलाई थाहा भयो कि त्यो समय थियो जब पिताले उहाँलाई भन्नुभएको थियो। कति सुन्दर; उहाँले चिहानमा भन्नुभयो, “पिता, म तपाईंलाई धन्यवाद दिन्छु, तपाईंले सुनिसक्नु भएको छ, तर म केवल तिनीहरूको लागि यो भन्न चाहन्छु जो यहाँ खडा छन्।” बुभनुभयो? उहाँले के गर्न जाँदै हुनुहुन्छ भन्ने कुरा उहाँलाई पहिले नै थाहा थियो। उहाँले भन्नुभयो, “म गएर उहाँलाई उठाउछु।”

91 अब, म कल्पना गर्नसक्छु कि त्यो सानो घर वास्तवमै टुटेको थियो। कमाउने मान्छे गयो, उदास थिए। ओ, यो अद्भूत हो जब तपाईंले एउटा दुखी घर वा एउटा दुखी हृदय पाउनुहुन्छ, र त्यसपछि येशू अचानक देखा पर्नुहुन्छ, होइन र? म मार्थालाई देखेको कल्पना गर्नसक्छु, मुहारलाई कालो घुम्टोले पूरा ढाकेकि एउटा सुन्दर सानी महिला, र सानी मरियम, र तिनीहरूले एकअर्कालाई थामिरहेका, यसो भन्दै, “हामी के गर्नेछौ? बुबा र आमा जानुभयो, र हाम्रो प्रिय भाई...अब, हामीले मण्डली छोडेका छौ, र हामी तिनीहरूबाट बहिष्कृत छौ, र नासरतको येशूलाई पछ्याउन निस्की आएका छौ। र उहाँ कतै, निस्कनुभएको छ र हामीलाई छोड्नुभएको।”

92 एउटा आलोचक आएर यसो भनेको म सुन्नसक्छु, “हे, कहाँ गयो त्यो दिव्य चंगाईकर्ता, गालीलको अगमवक्ता? त्यो अहिले कहाँ छ? बुभनुभयो, जब वास्तवमै उसले केहि गर्न पर्ने समय आउछ, ऊ छैन।”

यो त्यहाँ छ। बुभनुभयो, परमेश्वरले केवल त्यो गर्न मन पराउनुहुन्छ, केवल मानिसहरुलाई, केवल, मानिसहरुलाई तिनीहरु को हुन् भने देखाउन दिनुहुन्छ, हो, तिनीहरु वास्तवमै को हुन् भनि हेर्न तिनीहरुलाई जाँच गर्दै हुनुहुन्छ। उहाँले तिनीहरुलाई आशिष दिनुहुन्छ। उहाँ देखा पर्नुहुन्छ, आफैलाई देखाउनुहुन्छ, आफैलाई मानिसहरुमा परिचय गर्नुहुन्छ, केवल यो हेर्नको लागि कि तिनीहरुले कस्तो प्रतिज्ञा लिन्छन्, केवल यो हेर्नको लागि कि तिनीहरुले यसको बारेमा के गर्नेछन्।

93 अब, त्यसपछि हामीले पाउँछौं, केहि दिन—दिन पछि, चार दिन, गरिब लाजरस मरेको थियो। तिनीहरुलाई उसलाई गाडे। दोस्रो दिन, तेस्रो दिन, चौथो दिन...अब, जोकोहिलाई पनि थाहा तिन दिन पछि कुहिन शुरू गर्छ: नाक अनुहारमा खस्छ, पहिलो। र त्यसपछि सड्न शुरू गर्छ; छालाको किराले शरीरलाई खान थाल्छ। तिनीहरुले उसलाई जमिनमा राखे, कब्रको माथि एउटा ठूलो चट्टान राखे जहाँ तिनीहरुले उसलाई गाडेका थिए। र हरेक पटक, जवान केटिहरु बाहिर जान्थे र चिहानमा घुडा टेकेर रुन्थे।

94 र केहि समय पछि, खबर चारैतिर आयो, “येशू आउनुभएको छ। हामीले उहाँ शहर तिर आउनुभएको देख्यौं।” ओ, त्यस सानी मार्था, जो यति धेरै, देख्दा, यसको बारेमा यति सुस्त थिईन्, त्यसबेलामा उनले प्रमाणित गरिन् कि उनी केबाट बनेकी थिईन्। यहाँ उनी आईन्। त्यसपछि उनी आफ्नो बाटोबाट आईन्, दौडदै उहाँलाई खोज्दै। तिनीहरु मध्ये केहिलेके सडकमा यसो भनेको मैले सुन्नसक्छु, “ठिक छ, मलाई लाग्छ तपाईं अब सन्तुष्ट हुनुहुन्छ होला, कि तिम्रो धर्म भुटो थियो।” उनले केवल तिनीहरुको कुरालाई बेवास्ता गरिन् र अघि बढिन्, सबै आलोचकहरुबाट भएर गुज्रिन्। उनी उहाँलाई नदेखेसम्म तल गईन्, शायद सडकको कुनामा बसिन्।

95 अब, यस्तो देखिन्छ, उनीले...उनीसंग उहाँलाई गाली गर्ने र—र उहाँको विरुद्ध नराप्रो बोल्ने अधिकार थियो होला। किन, उनी माथि आएर यसो भनिन्, “यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्, तपाईं। तपाईं एउटा अगमवक्ता हुनपर्ने, एउटा परमेश्वरको मानिस। हामीले तपाईंलाई बोलाउदा तपाईं किन आउनुभएन? किन, हामी अहिले शहरको हासोको पात्र भएका छौं। हामी तपाईंलाई पछ्याउनको लागि मण्डलीबाट बाहिर निस्केर आयौं।” उनमा यो अधिकार थियो जस्तो देखिन्थ्यो। तर तपाईंलाई थाहा छ, *थूमा* र *दुकुर*, मा मैले प्रचार गरेको जस्तै, यदि हामी एउटा थूमा हौं, एउटा थूमाले आफुले

पाएको सबै अधिकारलाई गुमाउँछ। यो एकदम सहि हो। ऊ संग ऊन बाहेक अरु केहि हुदैन, त्यसैले उसले यो गुमाउनुपर्छ। र तपाईंले परमेश्वरलाई सेवा गर्ने सबै अधिकार गुमाउनुहुन्छ। त्यो एकदम सहि हो।

96 मैले ती साना पुराना लुगाहरु लगाउने महिलाहरुको बारेमा बुभदै थिएँ, तपाईंलाई थाहा छ, र तिनीहरुले भने, “ठिक छ, हामी—हामी अमेरिकीहरु हौं। हामीले जे चाहन्छौं त्यो हामीले गर्न सक्छौं।

97 मैले भने, “त्यो वास्तवमै सहि हो, तर यदि तपाईं एउटा थूमा हुनुहुन्छ भने, तपाईंले आफ्ना अधिकारहरु त्याग्नुहुनेछ।” धुम्रपान गर्ने र त्यसरी नै हिड्ने, महिलाले गरेको सबैभन्दा खराब काम त्यहि हो। त्यो एकदम सहि हो।

98 एउटा महिलाले मलाई भनिन्, धेरै समय भएको छैन, मसंग बोल्दै थिएँ, भनिन्, “तर, भाई ब्रन्हाम, तिनीहरुले अरु कुनै प्रकारका पोशाक नै बनाउदैनन्।”

99 मैले भने, “तर तिनीहरुले अर्भे पनि कपडा सिलाउने यन्त्र बनाउछन् र समान बेच्छन्। त्यहाँ यसको लागि कुनै बहाना छैन।” यो वास्तवमै सहि हो।

100 याद गर्नुहोस्, कुनै दिन, तपाईं आफ्नो श्रीमानको लागि शुद्ध हुनसक्नुहुन्छ, तर तपाईंले यसको लागि व्यवचारको जवाफ दिनुहुनेछ, निश्चित रूपमा: “जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।”

101 आजका पेन्टिकोष्टल महिलाहरुलाई के भएको छ, म अचम्म मान्दछु। कसरी तपाईं पुरानो काट्ने रेखाबाट टाढा हुनुभयो। कसरी तपाईंको आमाहरुले लामो केश राख्ने गर्थे, र आज पेन्टिकोष्टका महिलाहरुले मार्डी ग्रासको भुण्ड जस्तै गरि रंगाउछन्, र तिनीहरुका केश काट्छन्, र छोटो पुरानो लुगाहरु त्यसरी लगाउछन्, ठिक अन्यले गरे जस्तै गरी...बाहिर निकुनुस् र दिउसो आँगनमा घाँस काट, जब पुरुषहरु आउदै गर्छन्, के तपाईंलाई जान्नुहुन्छ, महिला, कि तपाईंले ती पुरुषहरु संग व्यवचार गरेकोमा जवाफ दिनुपर्नेछ? तपाईंले आफैलाई त्यस उदेश्यले तिनीहरु सामु प्रस्तुत गर्नुहुन्छ। यो मण्डली र मानिसमा एउटा दुष्ट आत्मा हो, र तिनीहरु यो थाहा छैन। अन्धा छन् र जान्दैनन्। यो सत्य हो।

102 शायद तपाईंले भन्नुहुन्छ होला कि म एउटा प्रचारक भएको नाताले यो भन्ने अधिकार मसंग छैन। ठिक छ, म—मैले पवित्र आत्माको

अगुवाईलाई पछ्याउनुपर्छ; त्यो सबै म भन्नसक्छु। तपाईं...यदि मैले तपाईंलाई इन्साफमा भेटे भने, त्यसबेला मेरो हातमा तपाईंको रगत हुनेछैन। शैतान जस्तो देखिने सबै खालका कुराबाट टाढा रहनुहोस्। यसबाट टाढा हुनुहोस्। यसबाट दूर रहनुहोस्। मलाई मतलब छैन कतिजना टेलिभिजनका ताराहरु...तपाईं यहाँ, एउटा, टेलिभिजनको तारा हुनुहुन्न; तपाईं परमेश्वरको छोरी हुनुहुन्छ।

103 अर्को बिहान पाष्टरको मण्डलीमा प्रचार गरेको थिए, एउटा बुढो दासको बारेमा, धेरै समय पहिले तिनीहरुले दास बेच्ने गर्थे। र तिनीहरु आउने गर्थे र लिलामीमा किन्ने गर्थे। र मानिसहरु, तिनीहरु रोईरहेका हुन्थे, कराईरहेका हुन्थे, किनभने तिनीहरुको जन्मभूमि; तिनीहरु कहिल्यै फर्केर जान पाउदैन थिए। र तिनीहरुले तिनीहरुलाई कोरा हान्नुपर्थ्यो। र तिनीहरुले तिनीहरुलाई त्यसरी नै किन्थे जसरी तपाईंले अटोमोवाइल किन्नुहुन्छ, कुनै पनि कुराको लागि, मूल्यहरु, र ती मानवजाति लाई बेच्थे।

104 र एकदिन, एउटा खरिददार आउँछ, एउटा दलाल, एउटा ठूलो अधार-...एउटा ठूलो वृक्षारोपणमा। र उसले भन्यो, “तिमीले कतिजना दासहरु बिक्री गर्न राखको छौं?”

105 भन्यो, “अँ, मसंग केहि चाहि अद्लाबदली गर्नको लागि छ।” तिनीहरुले आफ्नो लागि ठूलो चाहि लिन खोज्थे। तिनीहरुको लागि आमाहरु, बुबाहरु लिन्थे...यदि उसले विवाह गरेको स्त्री थोरै कमजोर स्त्री थियो भने लिने गर्थे, यी ठूला स्वास्थ्य पुरुषहरु लिन्थे र तिनीहरुलाई प्रजनन गर्थे...घोडाहरु र पशुलाई गरे जस्तै। कहिल्यै सहि थिएन। परमेश्वरले मानिसलाई बनाउनुभयो। मानिसले दास बनाए। यो गर्नको लागि सहि होइन, कहिल्यै होइन। परमेश्वरले कुनै पनि मानिसलाई एउटा दास होस् भन्ने चाहना राख्नुहुन्न। होइन, श्रीमान्। र होइन...हेर्नुहोस् के हुन आयो।

106 र त्यो सबैको बीचमा, यो साथीले भन्यो, “ठिक छ, म ती मध्ये केहि किन्न चाहन्छु...” उसले त्यहाँ एउटा जवान केटोलाई ध्यान गर्यो। तिनीहरुले त्यसलाई कोरा हान्न पर्दैन थियो। उसको चिउडो माथि थियो, शिर माथि थियो, ठिक एउटा वास्तविक मर्द जस्तो, वरपर हिड्दै थियो। र त्यो दलालले भन्यो, “म यसलाई किन्न चाहन्छु।”

107 उसले भन्यो, “तर यो त बिक्रिको लागि होइन।”

108 उसले भन्यो, “अँ, किन?” भन्यो, “के यो मालिक हो?”

109 उसले भन्यो, “होइन, यो एउटा दास हो।”

110 “ठिक छ,” भन्यो, “किन? के तपाईंले यसलाई बाकि रहेका अरुलाई भन्दा राम्ररी खुवाउनु हुन्छ?”

111 उसले भन्यो, “होइन। यसले त्यहाँ बाहिर रसोईघरमा बाकिकाहरु संगै खान्छ। यो एउटा दास हो।”

112 भन्यो, “के कुराले यसलाई अन्य बाकि रहेकाहरु भन्दा फरक बनाउँछ?”

113 र मालिकले भन्यो, “म पनि लामो समयसम्म यो कुरामा आफै आश्चर्यचकितमा थिए, तर एकदिन मैले पत्ता लगाए। मातृभूमिमा, यसको बुबा कूलको राजा हो। र यद्धपि यो घरबाट टाढा यहाँ विदेशी हो, यसलाई अझै पनि थाहा छ कि यो एउटा राजाको छोरा हो र यसले आफैलाई त्यसरी नै व्यवहार गर्ने गराउँछ।” यदि त्यो...यदि अफ्रिकी, मूल निवासीले बुभुछ कि उसको पिता एउटा राजा हो, र यहाँ पारी एउटा अपरिचित भूमिमा एउटा विदेशीले अझै पनि जान्दछ कि समुन्द्र पारी ऊ एउटा राजाको छोरा हो, कति धेरै महिलाहरु र पुरुषहरुले आफ्नो चालढाल मिलाउन पर्ने हो जब कि तपाईं परमेश्वरको छोरा र छोरीहरु हुनुहुन्छ? यो जस्तै व्यवहार गर्नुहोस्। निश्चय पनि। आफ्नो आचरणमा रहनुहोस्; आफैलाई शुद्ध पार्नुहोस् र परमेश्वरको छोरा र छोरी जसरी व्यवहार गर्नुहोस्। कुनै आश्चर्य छैन, जस्तोसुकै अवस्था आए पनि।

114 यहाँ हामी छौं। ओ, सानी मार्था, दौडेर आऊ। उनी यस्तो देखिन्थिन् कि उनी संग उहाँको विरुद्धमा भन्न पर्ने एउटा—एउटा केहि थियो। “तपाईं मेरो भाई कहाँ किन आउनुभएन? हेर्नुहोस् हामीले तपाईंको लागि के गरका छौं, र तपाईंले हामीलाई निराश बनाउनुभयो।” ठिक छ, यदि उसले यो भनेकी थिईन् भने, कहानी कहिल्यै पनि त्यस तरिकामा सिद्धिने थिएन जुन तरिमा त्यो सिद्धिएको थियो। होइन, श्रीमान्। यो परमेश्वरको दिव्य वरदानमा तपाईं अघि बढ्ने तरिकाको विषयमा हो। यदि परमेश्वरले वरदान पठाउनुहुन्छ भने, तपाईं त्यसमा सहि तरिकाले अघि बढ्नुपर्छ। यदि तपाईंले यसबाट केहि कुरा पाउने अपेक्षा कहिल्यै राख्नुभएको छ भने, तपाईं यसमा सहि तरिकामा अघि सर्नुपर्छ। र मार्थाले त्यो जानेकी थिईन्। उनले सम्भवतः शून्य स्त्री र उनको बच्चाको बारेमा पढेकी थिईन्। र

उनले...यदि त्यस शूनम्मी स्त्रीले जानिन् कि एलियामा परमेश्वर हुनुहुन्थ्यो भनि, अभै कति धेरै उहाँ येशूमा हुनुहुन्थ्यो? पक्कै पनि।

115 त्यसैले, उनी सहि विचारले उनी माथि गईन्। उनी माथि गईन् र उहाँको पाउमा परिन्। मलाई त्यो मनपर्छ। उहाँको पाउनिर परिन् र भनिन्, “प्रभु...” त्यो उहाँको सहि उपाधि हो। त्यो नै उहाँ हुनुहुन्थ्यो। उहाँ उनको प्रभु हुनुहुन्थ्यो। “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाई मर्ने थिएन।”

116 ओ, मेरो! ओ, उहाँले त्यस सुन्दर स्त्रीलाई हेर्दा उहाँको महान हृदयलाई देखेको मैले केवल कल्पना मात्रै गर्नसक्छु, उनको गालाबाट तल आँशु खसिरहेको छ। भनिन्, “प्रभु, यदि तपाईं हुनुहुन्थ्यो भने, मेरो भाई मर्ने थिएन।” हेर्नुहोस् उनले के भनिन्। “तर अहिले पनि, प्रभु, ऊ मरेको भए तापनि, उसको शरीरमा छालाको किराहरु घस्रीरहेको भएता पनि, अहिले पनि, प्रभु, जे केहि पनि तपाईंले परमेश्वरलाई माग्नुहुन्छ, परमेश्वरले त्यो तपाईंलाई दिनुहुनेछ।”

117 ओ, त्यो नै रहस्य हो। तपाईंले भन्नुहुन्छ होला, “मैले हरेक अस्पतालबाट भएर हेरेको छु। चिकित्सकले म मर्नेवाला छु भनेको छ, तर अहिले पनि, प्रभु...म गठियाले अपांग भएको छु; म चलन सकिदिन, तर अहिले पनि, प्रभु...”

118 हिजो राति त्यस सानो बच्चाको त्यति ठूलो टाउकोको चारैतिर पानि जमेको थियो। त्यहाँ केहि छैन तपाईंले गर्नसक्ने। यो बाहिर फैलिन्थ्यो र यसको सानो टाउको फुट्थ्यो र मथ्यो, “तर पनि अहिले, प्रभु...” उहाँ अभै पनि उहि परमेश्वर हुनुहुन्छ। उहाँ अभै पनि उहि प्रभु हुनुहुन्छ। “अहिले पनि, प्रभु...” र उहाँ सर्वशक्तिमान परमेश्वरको दाहिने हातमा बस्दै हुनुहुन्छ, उहाँले हाम्रो निम्ति गर्नुभएको कुरामा हामीले दावी गर्नको लागि मध्यस्थता गर्दै हुनुहुन्छ।

119 अब, म वास्तवमै धार्मिक महसूस गर्दछु। पक्कै गर्दछु। तपाईंले मलाई जसरी नि पवित्र भनाउदो भनेर बोलाउनुहुन्छ, त्यसैले तपाईं पनि शुरु गर्नुहोला, र यसलाई पुरा गर्नसक्नुहुन्छ।

120 त्यसैले, हो, श्रीमान्, “अहिले पनि, प्रभु, जे के पनि तपाईं परमेश्वरलाई माग्नुहुन्छ, परमेश्वरले यो गर्नुहुनेछ।”

121 “मेरो नाउँमा पितालाई जे पनि माग्छौ, म यो गर्नेछु,” येशूले भन्नुभयो।

122 “अहिले पनि, प्रभु, जे के पनि तपाईं माग्नुहुन्छ, परमेश्वरले यो गर्नुहुनेछ।” ओ, त्यसले उहाँको महान हृदयलाई पगालेको हुनुपर्छ।

123 उहाँले भन्नुभयो, “तिम्रो भाई फेरी पनि जिउनेछ।”

124 उनले भनिन्, “हो, प्रभु। ऊ जिउनेछ। ऊ असल केटा थियो। ऊ अन्तिम दिनमा आम पुनरुत्थानको समयमा आउनेछ।” ती यहूदीले आम पुनरुत्थानमा विश्वास गर्थे। “ऊ अन्तिम दिनहरुमा आम पुनरुत्थानमा आउनेछन्।”

125 उहाँलाई हेर्नुहोस्। उहाँले आफ्नो सानो आत्मीयतालाई संगै तान्नुभयो। उहाँले भन्नुभयो, “म नै पुनरुत्थान र जीवन हुँ।” ओ, मेरो। त्यहाँ कहिल्यै कुनै पनि मानिस थिएन जसले पहिले यो भन्नसक्थ्यो। त्यहाँ अर्को कोहि कहिल्यै पनि हुने छैन, जसले यो भन्नसक्छ। उहाँ मात्रै एक हुनुहुन्छ जसले यो भन्न सक्नुहुन्छ। “म पुनरुत्थान र जीवन हुँ,” परमप्रभुले भन्नुभयो। “म माथि विश्वास गर्ने मानिस मर्यो भने, तापनि जीवित हुनेछ। र जो बाँच्छ र ममा विश्वास गर्छ त्यो कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छौं?”

126 उनले भनिन्, “गर्छु, प्रभु।” ओ, उनलाई थाहा थियो कि त्यहाँ केहि घटना हुनेवाला छ। हुनु नै पर्नेछ।

127 जब इमान्दार हृदयको विश्वासले परमेश्वरलाई भेट्छ, ती कुराहरु केवल संगै यसरी त्यहाँ आउछन्। केहि घटना हुन पर्छ। आजराति म यी श्रोताहरुलाई, येशू ख्रीष्टको नाममा चुनौती दिन्छु, तपाईंको विश्वास परमेश्वरसंग त्यसरी जोडिन दिनुहोस्, केहि मिनेटमा हामीसंग अर्को पेन्टिकोष्ट हुनेवाला छ। त्यहाँ यस शहरमा यस्तो एउटा जागृति हुनेछ, तिनीहरुलाई नियन्त्रण गर्न यो देशमा त्यहाँ येथेष्ट सुरक्षाकर्मीहरु हुनेछैन। त्यो सहि हो। त्यहाँ एउटा वास्तविक जागृति हुनेछ। “अहिले पनि, प्रभु...”

128 “ठिक छ, प्रभु, हामीले यसमा गरिसकेका छौं; हामीले यो गरेका छौं, र त्यो गरेका छौं।” तिमीले के गर्थो मलाई त्यो मतलब छैन, “अहिले पनि, प्रभु...” उहाँलाई तपाईंले पुकार गर्नको लागि उहाँले प्रतिक्षा गरिरहनुभएको छ। उहाँके... “के तिमीले यो विश्वास गर्छौं?” पक्कै पनि। हो, श्रीमान। “अहिले पनि, जे केहि पनि तपाईंले उहाँलाई माग्नुहुन्छ...”

129 “तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ?” अब, उहाँ तल कब्रमा जानुहुन्छ। उहाँ रुनको लागि पर्याप्त मानिस हुनुहुन्थ्यो; उहाँ मरेकोलाई जीवित पार्न पर्याप्त परमेश्वर हुनुहुन्थ्यो।

130 यहाँ केहि समय पहिले, एक महिला जो निश्चित समुदाय कि थिईन्... म यसलाई संगठित मण्डलीको बारेमा बनाउने बानी कहिल्यै बनाउनदिन। तर यस महिला...तिनीहरुले येशू ईश्वरीय हुनुहुन्थ्यो भनि विश्वास गर्देनन्। तिनीहरुले भने कि उहाँ केवल एक अगमवक्ता मात्रै हुनुहुन्छ। अब, उहाँ... यदि उहाँ अगमवक्ता मात्रै हुनुहुन्थ्यो भने, हामीहरु सबै पापमा हुन्छौं। उहाँ कि त परमेश्वर हुनुहुन्थ्यो, परमेश्वरभन्दा कति पनि कम थिएन, या त संसारको सबैभन्दा ठूलो धोकेबाज हुनुहुन्थ्यो। त्यो सहि हो। उहाँ मानिस भन्दा बढि हुनुहुन्थ्यो। उनले भनिन्, “उहाँ ईश्वरीय हुनुहुन्न थियो।”

131 आजको यो सामाजिक सुसमाचारमा यस्ता कति धेरै कुरा छन्; येशू ख्रीष्टलाई अगमवक्ता बनाउने कोशिस गर्छन्। किन, उहाँ अगमवक्ताहरुको परमेश्वर हुनुहुन्थ्यो। निश्चय नै उहाँ हुनुहुन्थ्यो।

132 उनले भनिन्, “म तपाईंको बाईबलबाट तपाईंलाई प्रमाणित गर्छु, ‘उहाँ केवल मानिस मात्रै हुनुहुन्थ्यो।’”

133 मैले भने, “तपाईंले यो गर्नुहोस्।”

134 अनि उनले भनिन्, “जब उहाँ लाजरसको चिहानमा जानुभयो, बाईबलले भनेको छ, ‘उहाँ रुनुभयो।’ उहाँ मरणशील हुनुपर्छ नभए रुनुहुन्न थियो।”

135 मैले भने, “महिला, के त्यो तपाईंको धर्मशास्त्र हो?” म यो पवित्र कुरालाई अपमान गर्नको लागि यो बन्दिन, तर मैले उसलाई के भने म तपाईंलाई त्यो भन्छु।

136 उनले भनिन्, “त्यहि नै हो।”

137 मैले भने, “यो टिप्पणी भोकै मर्ने कुखुराको छाँयाबाट बनेको सूप भन्दा पनि कमजोर छ।” मैले भने, “ठिक छ, तपाईं—तपाईंसंग खडा हुनको लागि एउटा कुरा पनि छैन।”

138 उनले भनिन्, “किन, उहाँ रुनुभयो। त्यसले उहाँ मरणशील हुनुहुन्छ भनि देखाउछ।”

139 मैले भने, “उहाँ दुवै मरणशील र अमरणशील हुनुहुन्थ्यो। उहाँ शरीरमा परमेश्वर हुनुहुन्थ्यो।”

140 उनले भनिन्, “ओ, बकवास।”

141 मैले भने, “उहाँ रुँदै चिहानमा जानुभयो। त्यो धेरै नै सत्य हो, तर जब उहाँले आफ्नो सानो आत्मालाई सिधा पर्नुभयो...” बाईबलले भन्यो, “उहाँलाई हेर्नको लागि त्यहाँ धेरै कुरा थिएन; उहाँमा हामीले कुनै सुन्दरता पाउदैन थियौं।” तर जब उहाँले ती साना काँध पछाडि फ्याक्नुभयो र भन्नुभयो, “लाजरस, निस्केर आईज,” र एउटा मानिस जो चार दिन देखि मरेको थियो र चिहानमा सडेको थियो, ऊ उठेर आयो। त्यो मानिसभन्दा ठूलो थियो। मान्छेले यो गर्नसक्छ भनि मलाई देखाउनुहोस्। यो के थियो? मरणशीलताले आफ्नो मालिक चिनेको थियो। जीवनले आफ्नो सृष्टिकर्तालाई चिनेको थियो। केहि कुरा हुनपर्ने थियो। उहाँले बोल्नुभयो र एउटा मानिस जो मरेको थियो र आफ्नो चिहानमा चार दिनसम्म थियो, फेरी जीवित भई उठ्यो, र आफ्नो खुट्टामा खडा भयो, र जियो। हाँलेलुयाह! त्यो आफ्नो पुत्रमा परमेश्वर हुनुहुन्थ्यो। हो, श्रीमान। त्यो परमेश्वर हुनुहुन्थ्यो उहाँ, पुत्र मार्फत आफैलाई चिनाउदै हुनुहुन्थ्यो। त्यो परमेश्वर बोल्दै हुनुहुन्थ्यो, कुनै एउटा मान्छे होइन।

142 उहाँ त्यो दिन केहि खानको लागि रुखको चारैतिर हेर्नुहुने एक मानिस हुनुहुन्थ्यो। त्यो एउटा मानिस थियो। तर जब उहाँले पाँच ओटा रोटि र दुईटा माछा लिनुभयो र पाँच हजारजनालाई खुवाउनुभयो, त्यो एउटा मानिसभन्दा पनि बढि थियो। त्यहाँ तिनीहरूलाई खुवाई रहनुहुने त्यो परमेश्वर हुनुहुन्थ्यो। उहाँ एउटा अगमवक्ताभन्दा बढि हुनुहुन्थ्यो, एउटा मानिस भन्दा बढि, उहाँ ईश्वर-मानव हुनुहुन्थ्यो। निश्चित रूपमा।

143 त्यस रात उहाँ त्यो सानो डुंगामा लेटिरहनु भएको थियो, र समुन्द्र एउटा बोतल रोक्ने जस्तै गरी गज्रिरहेको र उप्फिरहेको थियो \ त्यस शक्तिशाली समुन्द्रमा, जब समुन्द्रको दास हजार दुष्टहरूले उहाँलाई त्यो रात डुबाउने कसम खाए। उहाँ एउटा मानिस, बिरामीहरूको लागि प्रार्थना गरेर कमजोर र थकित हुनुहुन्थ्यो, त्यहाँ पछाडि पल्टिरहनुभएको; र बतासले उहाँलाई विचलित समेत पारेन। जब उहाँ सुत्नुभएको थियो उहाँ मानिस हुनुहुन्थ्यो, तर जब उहाँ उठ्नुभयो, उहाँको खुट्टा डुंगाको एकपट्टि राख्नुभयो, माथि हेर्नुभयो, र भन्नुभयो, “शान्त, स्थिर हो,” र बतास र छालले उहाँको आज्ञा पालन गर्यो, त्यो एउटा मानिस भन्दा बढि थियो। त्यो मानिसमा परमेश्वर हुनुहुन्थ्यो, आफूलाई चिनाउदै हुनुहुन्थ्यो। त्यो सहि हो।

144 जब उहाँ दयाको लागि कराउनुभयो उहाँ क्रूसमा एउटा मानिस हुनुहुन्थ्यो। जब उहाँ चिच्याउनुभयो र भन्नुभयो, “म तिर्खाएको छु,” त्यो

एउटा मानिस थियो। जब उहाँ मर्नुभयो, उहाँ एउटा मानिस हुनुहुन्थ्यो, तर इस्टरको बिहान जब उहाँले मृत्यु, नरक र चिहानको मोहोर तोड्नुभयो, र फेरी बौरी उठ्नुभयो, उहाँ एउटा मानिसभन्दा बढि हुनुहुन्थ्यो; यो परमेश्वर प्रकट हुनुभएको थियो। केहि आश्चर्य छैन कि कविले भनेका छन्:

जिउदा, उहाँले मलाई प्रेम गर्नुभयो; मर्दा; उहाँले मलाई
बचाउनुभयो;
गाडिदा, उहाँले मेरो पाप टाढा लैजानुभयो;
उठ्दा, उहाँले सितैमा सदाको निम्ति धर्मो
ठहराउनुभयो:
कुनै दिन उहाँ आउदै हुनुहुन्छ—ओ, महिमाको दिन!

145 उहाँले भन्नुभयो, “किनभने म जिउछु, तिमीहरु पनि जिउदछौ। के तपाईं यो विश्वास गर्नुहुन्छ?” उहाँ हिजो, आज, र सधैँभरि एक समान हुनुहुन्छ। के तपाईं यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि पवित्र आत्मा ठिक अहिले यहाँ हुनुहुन्छ। के तपाईं यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि उहाँले हामीलाई उहाँको उपस्थितिले भर्नुहुनेछ। के तपाईं यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि पवित्र आत्माले आफ्नो उपस्थिति खन्याउन चाहनुहुन्छ, सबै बिरामीलाई निको पार्नुहुन्छ, पवित्र आत्मा नपाउनुभएको सबै मानिसहरुलाई भरिपूर्ण पार्नुहुन्छ। के तपाईं यो विश्वास गर्नुहुन्छ? के तपाईं आफ्नो सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ? आउनुहोस् हाम्रो खुट्टामा उभेर उहाँलाई प्रशंसा गरौं। मलाई विश्वास छ कि उहाँ ठिक अहिले हामी माथि खस्नुहुनेछ।

146 ओ प्रभु परमेश्वरले, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता, अनन्त जीवनको अधिकारी, सबै असल वरदान दिनुहुने दाता, हामी, “यो विश्वास गर्छौं,” प्रभु। हामी विश्वास गर्छौं कि तपाईं यहाँ सभामा हुनुहुन्छ। हामी विश्वास गर्छौं कि यो तपाईं हुनुहुन्छ जसले हाम्रा प्राणहरुलाई आशिष दिँदै हुनुहुन्छ। हामी विश्वास गर्छौं कि यो तपाईं हुनुहुन्छ जसले हामीलाई तपाईंको आत्मा खन्याईरहनुभएको छ। हामी विश्वास गर्छौं कि तपाईं हिजो, आज, र सधैँभरि एक समान हुनुहुन्छ। हामी विश्वास गर्छौं कि तपाईं सदाको निम्ति जीवित हुनुहुन्छ र हाम्रा नामहरु थूमाको जीवनको पुस्तकमा लेखिएको छ। सबै स्वर्ग र पृथ्वी बितेर जानेछ, तर हामी सदाको लागि जिउनेछौं, किनभने तपाईं सधैँभरि जिउनुहुन्छ। प्रभु, तपाईंले यो हामीलाई प्रतिज्ञा गर्नुभएको थियो।

हामी यो हाम्रो सम्पूर्ण हृदयले विश्वास गर्छौं। हामीमा भएका सबैकुराले, हामी यो विश्वास गर्छौं, प्रभु। म उहाँलाई प्रेम गर्छु, म उहाँलाई प्रेम गर्छु।

147 के तपाईं उहाँलाई विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि त्यो पवित्र आत्मा हुनुहुन्छ। त्यहाँ केहि कुरा हामी माथि खसिरहेको छ। के तपाईं यो विश्वास गर्नुहुन्छ? म विश्वास गर्छु कि उहाँले प्रत्येक व्यक्तिलाई ठिक अहिले निको पार्न चाहनुहुन्छ। के तपाईं यो विश्वास गर्नुहुन्छ? उहाँमा तपाईंको हात उठाउनुहोस्। आफ्नो खुट्टामा उभिनुहोस्। के तपाईंले यो विश्वास गर्नुहुन्छ? पवित्र आत्मा यहाँ हुनुहुन्छ। यो त्यो हो! पत्रुसले भने, “यो त्यो हो।” यो नै हो, पवित्र आत्मा।

148 ओ प्रभु, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता, तपाईंको शक्ति, र तपाईंको आशिषहरु, र तपाईंको भलाई यी मानिसहरुमा पठाउनुहोस्, र तिनीहरु हृदयलाई आशिष दिनुहोस्, र तिनीहरुलाई हेर्न दिनुहोस् कि परमेश्वरको पुत्र सदासर्वदा जिउनुहुन्छ। यो प्रदान गर्नुहोस्, ओ प्रभु। हामी तिनीहरुलाई परमेश्वरको पुत्र, येशू ख्रीष्टको नाउँमा, तपाईंमा प्रस्तुत गर्दछौं।

149 जो कोहिमा पवित्र आत्मा छैन, आफ्नो हात उठाउनुहोस् र परमेश्वरको प्रशंसा गर्नुहोस्। म विश्वास गर्छु कि उहाँ तपाईंमा खस्नुहुनेछ। कसैले तपाईंको हात तिनीहरुमा राखिदिनुहोस्। यो घडि हो। हामी किन अफै कुरीरहन्छौं? यो नै समय हो। यो पेन्टिकोष्टको समय हो, परमेश्वरमा फर्केर आउने। परमेश्वरमा सहि हुनुहोस्, पेन्टिकोष्ट! जीवित परमेश्वरको शक्तिले तपाईंको हृदयलाई उत्तेजित पार्नुहोस्। उहाँको आत्मा तपाईंमा आएर चलन दिनुहोस्, तपाईंको आत्मालाई संतृप्त पार्दै। उहाँ रात पछि रात यहाँ हुनुहुन्छ, यहाँ बिरामीलाई निको पार्न, अन्धोलाई दृष्टि दिन, महान र शक्तिद्वारा उहाँले आफैलाई सधैं उस्तै प्रमाणित गर्नुहुन्छ। हाल्लेलुयाह!

150 उहाँको प्रशंसा गर्नुहोस्। आफ्नो हात उठाउनुहोस्। तपाईं कहाँ हुनुहुन्छ त्यो भुलिदिनुहोस्; केवल यो जन्नुहोस् कि तपाईं उहाँको वरिपरी हुनुहुन्छ, र उहाँको भलाई, र उहाँको महिमा, र उहाँको शक्ति, र उहाँको दया सदा सर्वदा रहिरहन्छ। उहाँ सधैं एकनासे हुनुहुन्छ। परमप्रभुको नाउँ धन्यको होस्। हाल्लेलुयाह! ओ, उहाँको पवित्र नाउँको प्रशंसा होस्।

151 ओ, उहाँ कति अद्भूत, कति शक्तिशाली हुनुहुन्छ। कतिजनाले ताजा अवस्थामा, आफ्नो जीवन ठिक अहिले परमेश्वरमा समर्पण गर्न चाहनुहुन्छ? आफ्नो हात उठाउनुहोस्। कतिजनाले आफ्नो जीवन सम्पूर्ण रूपले

परमेश्वरमा दिन चाहनुहुन्छ? त्यो हो। आफ्नो हातहरु उठाउनुहोस्। पेन्टिकोष्ट हेरौं। परमेश्वरको मानिसहरुलाई हेरौं। म मेरो हात उठाउछु। “प्रभु, म यहाँ छु। मलाई पठाउनुहोस्।” एउटा स्वर्गदूत कोइलाहरुको वेदि सहित लिनुहोस् र तपाईंको शक्ति हामीमा पठाउनुहोस्, प्रभु। परमेश्वर, तपाईंको आत्माको पूर्णतामा यसलाई प्रदान गर्नुहोस्, ओ पिता। हाम्रा प्रार्थनाहरु सुन्नुहोस्, ओ प्रभु। हाम्रा प्रार्थनाहरु सुन्नुहोस्, खडा भई विश्वास गर्ने बचाहारको रूपमा। उहाँको नाउँको प्रशंसा होस्।

152 ओ, महिमाको छाल भरे जस्तै गरि, ओ, दयाको शित भर्दछ। ओ, परमेश्वरलाई प्रशंसा हो। हाम्रा प्राणहरुले प्रतिक्रिया गर्नु। के तपाईंले यो विश्वास गर्नुहुन्छ? के तपाईंले यो विश्वास गर्नुहुन्छ? यो पवित्र आत्मा हो जो आउनुहुन्छ। यो अदृश्य शक्ति हो जसले हामीलाई परमेश्वरको राज्यमा लैजान्छ, पेन्टिकोष्टको आशिष। घर फर्केर आऊ। तपाईं घर फर्केर आउनुहुनेछ भनि अपेक्षा गरिएको छ। तपाईं अमूल्य मानिस हुनुहुन्छ। तपाईंले आफैलाई समर्पण गरेको परमेश्वरले चाहनुहुन्छ। स्त्रीहरु, आफैलाई शुद्ध बनाउनुहोस्। पुरुषहरु, आफैलाई शुद्ध पार्नुहोस्। फेरी फर्केर परमेश्वरमा शुरु गरौं र र सच्चा सफा हृदयले परमेश्वरलाई सेवा गरौं।

153 परमेश्वरलाई प्रशंसा होस्, पवित्र आत्मा बाहिर सभामा हुनुहुन्छ। केवल त्यो गर्नुहोस् जे तपाईंले गर्नको लागि अगुवाई भएको महसूस गर्नुहुन्छ। केवल पवित्र आत्मालाई तपाईंमा चलन दिनुहोस्। त्यहाँ केहि पनि छैन जे मैले भन्न सक्छु। मलाई बस अहिले थाहा छैन के भन्ने भनेर। पवित्र आत्मा बस पुरै भवन भरि हुनुहुन्छ। परमप्रभुको नाउँ धन्यको होस्। परमप्रभुको नाउँ धन्यको होस्। ओ, हाल्लेलुयाह! हाल्लेलुयाह! प्रभुलाई प्रशंसा होस्। प्रभुलाई प्रशंसा होस्। कति अद्भूत, कति महिमापूर्ण...कति सुन्दर, अति अद्भूत छ परमेश्वर प्रति सन्तहरुको प्रशंसा तपाईंको अनुहारहरुमा, यहाँ पवित्र आत्माको उपस्थितिमा चहलपहल गर्दै र हामीलाई उहाँको महिमा देखाउँदै यो ठूलो भिडबाट एकै सहमतिमा, उहाँको नाउँ प्रशंसा गर्दै।

154 दाँया बाँया फर्कनुहोस् र कसैसंग हात मिलाउनुहोस्, भन्नुहोस्, “प्रभुको प्रशंसा होस्, भाई। प्रभुको प्रशंसा होस्, बहिनी।” आउनुहोस् हामी भित्र पसौं र परमेश्वरले हामीलाई उत्तेजित गराउनु भएको होस्। प्रभुको प्रशंसा गर। त्यो सहि हो। तपाईं सबै मेथोडिष्ट, र ब्याप्टिष्ट, र प्रेस्बिटेरियन, पेन्टिकोष्टल, र सेभेन्थ डे एडभेन्टिष्ट, र जो कोहि पनि तपाईं हुनुहुन्छ, परमप्रभु परमेश्वरको उपस्थितिमा एक अर्कासंग हात मिलाउनुहोस्। त्यो नै

हो। ओ, हाल्लेलुयाह! हाल्लेलुयाह! हाल्लेलुयाह! ओ, म धेरै खुसी छु कि म ती मध्ये एक हुँ। म धेरै खुसी छु। ओ, पर्खाललाई च्यात्दै, फोहोर बाहिर फाल्दै। महिमा! प्रभुमा स्वतन्त्र हुँदै, उहाँको पवित्र नामको प्रशंसा गर्दै... परमप्रभुको नाउँ धन्यको होस्। ओ, हाल्लेलुयाह! परमेश्वरको प्रशंसा होस्।

155 ओ, म बस यो हेर्न मन पराउछु: मानिसहरुले एकअर्काको हात मिलाएको र आफ्नो मुहारहरु उज्यालो परेको। परमेश्वरको शक्तिले भनिरहेको छ, “यो नै हो। यो नै हो, हामी परमेश्वरका छोराछोरीहरु हौं। हामीहरु सबै एउटा महान मण्डली हौं, ख्रीष्ट येशूमा एउटा महान ठूलो व्यक्ति हौं, उहाँको दुलही, एउटा महिमित। परमप्रभुको आगमन नजिकिदै छ। उहाँका मानिसहरु एकसाथ आउदै छन् र आफैलाई प्रेम गर्दै छन्... उहाँको उपस्थितिको प्रेम र शक्तिले। ओ, यो स्वर्ग जस्तै हो। ओ, यो राम्रो हो। आमेन। ओ, कति महिमित, कति अद्भूत: परमप्रभुलाई केवल आत्मा र शक्तिमा आराधना गर्दै। कति राम्रो समय। (यो रोक्ने थियो; हामी शुरु गर्छौं।)

156 त्यहाँ केवल छैन... मैले दाजुभाईहरुलाई भने, “भाईहरु, त्यहाँ रोक्ने कुनै ठाउँ छैन।” त्यहाँ कुनै ठाउँ छैन...हामीले कहिल्यै शुरु गरेनौं, त्यसैले हामी रोक्दैनौं। केवल—केवल अद्भूत...कतिजनालाई वास्तवमै राम्रो लाग्छ? केवल परमप्रभुको उपस्थिति, ओ, मेरो, यो अद्भूत छ, परमप्रभुको उपस्थिति यहाँ छ।

157 अब, परमप्रभुको उपस्थिति यहाँ बिरामीहरुलाई निको पार्नको लागि, मानिसहरु निको पार्नको लागि छ। मात्रै उहाँलाई विश्वास गर्नुहोस्। के तपाईं उहाँलाई विश्वास गर्नुहुन्छ? यदि हामीले उहाँलाई विश्वास गर्नसक्यौं भने, सबै कुरा सम्भव हुन्छ। तपाईं त्यो विश्वास गर्नुहुन्छ? के तपाईं विश्वास गर्नुहुन्छ कि त्यो प्रभुको उपस्थिति हो?

158 अब, जबकि तपाईं...मलाई मात्रै एक क्षण दिनुहोस्, अब मात्रै एक क्षण, र केवल एक पलको लागि सुन्नुहोस्। मलाई यो प्रमाणित गर्न दिनुहोस् कि यहाँ पवित्र आत्मा हुनुहुन्छ। म तपाईंलाई देखाउछु कि पवित्र आत्मा, उहाँ नै हुनुहुन्छ जसले बोल्नुहुन्छ, उहाँ जसले कार्य गर्नुहुन्छ, त्यो जान्नुहुन्छ। यहाँ अहिले कति जना, जो यहाँ बिरामी भई आउनुभएको छ? तपाईंहरुको हातहरु हेरौं। तिनीहरु जसमा रोग छ...त्यहाँ मानिसहरु छन्...

159 त्यहाँ एउटा मानिस उभिरहनु भएको छ। के तपाईं यो विश्वास गर्नुहुन्छ, महाशय? त्यहाँ प्रार्थनाको कार्डहरु छैन, तर के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईंलाई चंगाई गर्न सक्नुहुन्छ भनि? के तपाईं विश्वास गर्नुहुन्छ कि उहाँले मलाई तपाईंको समस्या भन्न सक्नुहुन्छ भनि? यो तपाईंको छेउमा छ। तपाईं शल्य क्रियाको लागि तयार हुनुहुन्छ। त्यो सहि हो। तपाईंको नाउँ श्री. क्याटराईट हो। त्यो सहि हो। के त्यो सहि हो? आफ्नो हात हल्लाउनुहोस्। ठिक छ। घर जानुहोस् र निको हुनुहोस्, तपाईंलाई यो चाहिदैन। तपाईं यो विश्वास गर्नुहुन्छ?

160 त्यो मान्छे जसले बच्चालाई काँखमा बोकिरहनुभएको छ, के तपाईं म परमेश्वरको दास हुँ भनि विश्वास गर्नुहुन्छ? तपाईं विश्वास गर्नुहुन्छ कि यो पवित्र आत्मा हो भनि? म तपाईंलाई चिन्दिन, के त्यो सहि हो? मेरो जीवनमा तपाईंलाई कहिल्यै देखेको छैन; हामीहरु अन्जानहरु हौं। पवित्र आत्माले मलाई त्यस बच्चामा के समस्या छ भन्न सक्नुहुन्छ भनि के तपाईं विश्वास गर्नुहुन्छ? दाग छ। त्यो सहि हो। के त्यो सहि होइन त? निश्चित रूपमा। तपाईं यहाँबाट आउनुभएको होइन। होइन। तपाईंलाई पेटको समस्या छ, तपाईं आफैमा, ग्रसित हुनुहुन्छ। त्यो सहि हो, होइन त? तपाईं कान्सास शहरबाट हुनुहुन्छ। ठिक छ। फर्केर जानुहोस्, येशू ख्रीष्टले तपाईंलाई निको पार्नुहुन्छ। हाल्लेलुयाह! तपाईं विश्वास गर्नुहोस्। के तपाईं आफ्नो सम्पूर्ण हृदयले यो विश्वास गर्नुहुन्छ?

161 यहाँ परमप्रभुको स्वर्गदूत हुनुहुन्छ, यस सानी—सानी महिला माथि घुम्दै हुनुहुन्छ, दयालु बृद्धा, ठिक यहाँनिर बसिरहनुभएको छ, हर्नियाले ग्रसित हुनुहुन्छ। के तपाईं विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईंलाई त्यो हर्नियाबाट निको पार्नुहुन्छ, दिदि? तपाईं, तपाईंको टोपीमा सानो रातो फूल भएको, आफ्नो हात उठाउनुहोस्। ठिक छ। घर जानुहोस् र निको हुनुहोस्। आमेन। ओ, यो परमेश्वर हुनुहुन्छ; यो ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँ मरेकाहरुबाट बौरी उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्छ।

162 अब, आफ्नो हात एक अर्कामा राख्नुहोस् र प्रार्थनाको राम्रो समय बनाउनुहोस्, तपाईंहरु सबैजना, मैले कसैलाई यहाँ आउनको निम्ति बोलाउदै गर्दा। यहाँ आउनुहोस्, भाई। परमेश्वरले निको पनि पार्नुहुन्छ भनेर देखाउनलाई तपाईंहरुले एक अर्कामा रात राखिरहदा, मसंग यहाँ प्रार्थना गर्ने भाई पनि छ। (अधि बढ्नुहोस्। ठिक छ।) परमप्रभु परमेश्वरको प्रशंसा होस्।



के तिमी यो विश्वास गर्छौं? NEP60-0402

(Believest Thou This?)

यो संदेश भाई विलियम म्यारियन ब्रन्हामद्वारा मूल रूपमा अंग्रेजीमा शनिबार, अप्रिल २, १९६०, म्युनिसिपल अडिटोरीयम टुल्सा, ओक्लाहोमा, यु.एस.ए. मा प्रचार गरिएको थियो। यो प्रवचन चुम्बकीय टेप रेकर्डिङ्गबाट लिईएर अंग्रेजीमा कुनै काँट-छाँट नगरी छापिएको छ। यो नेपाली अनुवाद वोईस अफ गड रेकर्डिङ्गद्वारा छापने र वितरण गर्ने गरिएको छ।

NEPALI

©2022 VGR, ALL RIGHTS RESERVED

VOICE OF GOD RECORDINGS, INDIA OFFICE
19 (NEW NO: 28) SHENOY ROAD, NUNGAMBAKKAM
CHENNAI 600 034, INDIA
044 28274560 • 044 28251791
india@vgroffice.org

VOICE OF GOD RECORDINGS
P.O. BOX 950, JEFFERSONVILLE, INDIANA 47131 U.S.A.
www.branham.org

Copyright notice

All rights reserved. This book may be printed on a home printer for personal use or to be given out, free of charge, as a tool to spread the Gospel of Jesus Christ. This book cannot be sold, reproduced on a large scale, posted on a website, stored in a retrieval system, translated into other languages, or used for soliciting funds without the express written permission of Voice Of God Recordings®.

For more information or for other available material, please contact:

VOICE OF GOD RECORDINGS
P.O. Box 950, JEFFERSONVILLE, INDIANA 47131 U.S.A.
www.branham.org